



सिद्धार्थनगर नगरपालिकाको नगरसभाको १८औं
अधिवेशनबाट पारित भएको अर्थ सम्बन्धी प्रस्तावलाई
कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२

नगरसभाबाट स्वीकृत मिति: २०८२/०३/२६ गते

सिद्धार्थनगर, रुपन्देही
लुम्बिनी प्रदेश, नेपाल

सिद्धार्थनगर नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ प्रस्तावना:

सिद्धार्थनगर नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर, शुल्क तथा दस्तुर संकलन गर्ने, छुट दिने, जरिवाना लिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) र स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा १०२ ले प्रदान गरेको अधिकार प्रयोग गरी सिद्धार्थनगर नगरपालिकाको नगर सभाको १८औँ अधिवेशनले यो ऐन बनाएको छ ।

संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस ऐनको नाम “सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०८२” रहेको छ ।
- (२) यो ऐन सिद्धार्थनगर नगरपालिकाको नगर सभाबाट पारित भई स्थानीय राजपत्रमा प्रकाशित भए पश्चात २०८२ साल श्रावण १ गते देखि सिद्धार्थनगर नगर क्षेत्रभित्र लागू हुनेछ ।

(३) परिभाषा

- (१) “पूर्वाधार उपयोग शुल्क” भन्नाले नगरपालिकाले आफैले बनाएको वा कुनै निकायबाट बनाई नगरपालिकामा हस्तान्तरण भै आएको सडकमा गुड्ने सवारी साधनमा लगाउने कर भन्ने बुझिन्छ ।
- (२) “सवारी साधनकर” भन्नाले नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा लगाउने कर भन्ने बुझिन्छ ।
- (३) “बाह्य आय” भन्नाले नगरपालिकालाई नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड, वित्तीय समानीकरण, सम्पूरक अनुदान, अन्य अनुदान, विभिन्न दातृनिकायहरूबाट प्राप्त हुने अनुदान तथा नेपाल सरकार एवम् अन्य निकायहरूबाट प्राप्त हुने ऋण तथा अन्य बाह्य आय समेत भन्ने बुझिन्छ ।

(४) सम्पत्ति कर:

- (१) सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको घर र घरले चर्चेको जग्गामा र सम्पत्ति कर लगाइने छ र सो बमोजिम असुल उपर गरिनेछ (घर भन्नाले स्थायी संरचनाका साथै जग्गामा निर्माण भएको भौतिक संरचना घर, गोठ, टहरा, गोदाम, सेड आदि समेतलाई बुझ्नु पर्दछ ।)
- (२) उपदफा (१) बमोजिम लगाइने सम्पत्तिकरको दर अनुसूचि -१ मा व्यवस्था गरे बमोजिम हुनेछ ।
- (३) सम्पत्तिकर निर्धारण प्रयोजनका लागि कुनैपनि भौतिक संरचनाको मुल्याङ्कन गर्दा अनुसूचि -२ मा व्यवस्था गरे बमोजिम गरिनेछ ।
- (४) सम्पत्तिकर निर्धारणमा हासकट्टी प्रयोजनका लागि कुनैपनि भौतिक संरचनाको मुल्याङ्कन गर्दा अनुसूचि -३ मा भएको व्यवस्था बमोजिम हासकट्टी गरिनेछ ।
- (५) सम्पत्तिकर नलाग्ने भनी स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५ को उपदफा ५ मा उल्लेख भए अनुसारको घर र घरजग्गामा सम्पत्तिकर लाग्ने छैन ।
- (६) उपदफा (१) बमोजिम सम्पत्ति कर लागेको सम्पत्तिमा घरजग्गा कर तथा मालपोत वा भूमिकर लाग्ने छैन । तर सम्पत्ति कर लागू हुनुभन्दा अघिका आर्थिक वर्षहरूको बक्यौता घरजग्गा कर/एकीकृत

सम्पत्तिकर तथा मालपोत/भूमिकर निर्धारण तथा असुलउपर गर्न यस दफाले बाँधा पुर्याएको मानिने छैन ।

(५) भूमिकर (मालपोत) : सम्पत्तिकर लागेको घरजग्गा बाहेकको अन्य जग्गामा अनुसूचि-४ बमोजिम मालपोत तथा भूमिकर लगाइने छ र सो बमोजिम असुलउपर गरिनेछ ।

(६) घरजग्गा बहाल कर:

- (१) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले व्यापारिक भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा, पोखरी आदि पूरै वा आंशिक तवरले बहालमा दिएकोमा अनुसूचि -५ बमोजिम बहालबाट प्राप्त आयमा घरजग्गा बहालकर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (२) बहाल सम्झौता नगरी कुनै पनि व्यक्ति वा फर्म/संस्थालाई बहालमा दिन पाइनेछैन । साथै बहालमा दिने व्यक्तिले बहालमा लिने व्यक्तिको पहिचान खुल्ने कागजातको प्रतिलिपि सुरक्षित साथ राख्नुपर्नेछ । बहाल सम्झौता ३ प्रति तयार गरी एक/एक प्रति बहालमा लिने/दिनेले राख्नु पर्ने र एक प्रति सम्बन्धित वडामा दर्ता गरेको हुनुपर्नेछ ।
- (३) बहालकर तिर्नुपर्ने दायित्व बहालमा दिनेको हुनेछ । बहाल सम्झौता भएकोमा सम्झौतामा उल्लेख भए बमोजिम वा सम्बन्धित धनिले बहालकर तोकिएको समय भित्र वडामा जम्मा गर्नुपर्नेछ । नगरपालिकाले तोकेको न्यूनतम बहाल दर भन्दा कम हुने गरी बहाल तोक्न पाइनेछैन । यदि न्यूनतमदर भन्दा कम दरमा बहाल लिए/दिएको भएतापनि नगरपालिकाले न्यूनतम दरमा तोकिएको प्रतिशतमा बहाल कर लिनेछ ।
- (४) आवासिय प्रयोजनको लागि दिइने बहाल रकम स्वयम् घोषणा गरी बहालकर तिर्नु बुझाउनु पर्नेछ ।
- (५) बहाल सम्झौता एक आर्थिक वर्ष भन्दा कम अवधिको लागि गर्न पाइनेछैन । अवधि समाप्ति अगावै बहाल सम्झौता भङ्ग गर्नु परेमा कम्तिमा ३ महिनाको बहालकर रकम बुझाएमा मात्र बहाल सम्झौता भङ्ग भएको मानिनेछ । बहाल सम्झौता भङ्ग भएको मितिले ३० दिन भित्र सम्बन्धित वडामा बहाल भङ्ग भएको सूचना दिनुपर्नेछ । वडामा सूचना नदिएमा बहालमा रहीरहेको मानि पुरा अवधिको बहालकर असुल गरिनेछ ।
- (६) वार्षिक बहालकर वापतको रकम एकमुष्ट अग्रीम भुक्तानी गरेमा तिर्नुपर्ने बहालकरमा १० प्रतिशत छुट प्रदान गरिनेछ । तर यस्तो छुट असोज मसान्त भित्र अग्रीम बहालकर तिर्नेको हकमा मात्र लागू हुनेछ ।
- (७) बहालमा दिएको सम्पत्तिको सम्पत्ति/मालपोत कर बुझाउदा सोको बहालकर समेत यकिन गरी सम्पत्तिकर/मालपोत बुझ्ने समयमा नै बहालकर बुझाउनुपर्नेछ ।
- (८) बहालकरलाई ३ किस्तामा विभाजन गरी कार्तिक, फागुन र असारमा बुझाउन सकिनेछ । र एक आर्थिक वर्षको बहालकर वापतको रकम सोही आर्थिक वर्षको मसान्त भित्र नबुझाएमा तिर्नुपर्ने बहालकरमा थप १० प्रतिशत जरिवाना लिई असुलउपर गरिनेछ ।
- (९) बहाल रकम नतिरी सम्पर्कमा नभएका वा बहाल रकम बुझाउन अटेर गरेका वा घरधनि र बहालमा लिने व्यक्ति बीच आपसी मनमुटाव वा अन्य कुनै कारणले घर/संरचना खाली गराउनु पर्ने अवस्थामा

बहाल सम्झौता नभएका घर/संरचना खाली गराउन सम्बन्धित नगरपालिका वा वडा कार्यालय बाध्य हुनेछैन ।

(१०) वडा कार्यालयको रोहवरमा सटर/कोठा खाली गराउनु परेमा तोकिएको दस्तुर लिएरमात्र सो सेवा उपलब्ध गराइनेछ ।

(७) **व्यवसाय कर:** नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारको आधारमा **अनुसूचि-६** बमोजिम व्यवसाय कर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ । व्यवसायकरको दायरा विस्तारको लागि चालू आर्थिक वर्षमा दर्ता हुने नयाँ उद्योग/व्यवसायहरू सम्बन्धित वडामा सोही आर्थिक वर्ष भित्र व्यवसाय दर्ता गर्न आएमा लाग्ने व्यवसाय करमा पचास प्रतिशत छुट प्रदान गरिनेछ । तर यस्तो छुट अधिल्लो आर्थिक वर्षमा दर्ता भई यस वर्ष दर्ता हुने फर्म/उद्योगको हकमा लागू हुने छैन । साथै शुन्य कारोवार भएका फर्महरूले आन्तरिक राजस्व कार्यालयमा पेश गरेको अनुसूचिको आधारमा शुन्य कारोवार भएका वर्षहरूको लागि मात्र पचास प्रतिशत व्यवसाय कर छुट गरिदिनेछ ।

(८) **बहाल बिटौरी शुल्क:** नगरपालिकाले आफ्नो क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेको हाटबजार वा सरकारी जग्गामा बनेका भवन तथा संरचनाको उपयोग बापत **अनुसूचि- ७** बमोजिम बहाल बिटौरी शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।

(९) **सवारी साधन पार्किङ्ग शुल्क:**

(१) नगरपालिका नगरक्षेत्र भित्र कुनै सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराए बापत, सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई **अनुसूचि-८** मा उल्लेख भए बमोजिमको सवारी साधन पार्किङ्ग शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ । साथै सवारी साधनको चाप र किसिम, सडकको क्षमता, उपयुक्त स्थानको उपलब्धता आदिलाई मध्यनजर गरी नगर कार्यपालिकाले आवश्यक कार्यविधि तय गरी पार्किङ्ग व्यवसाय संचालन गर्ने व्यक्ति वा संस्थालाई निजी पार्किङ्ग स्थल संचालन गर्न दिन सकिनेछ ।

(१०) **जडिबुटी, कबाडी र जीवजन्तु कर :** नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडीबुटी, वनकस (खर), कबाडी माल, प्रचलित कानून बमोजिम निषेधित जीवजन्तु बाहेकका अन्य मृत वा मारिएको जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला वा यस्तै प्रकृतिको वस्तुको व्यवसायिक उपयोग गरे बापत नगरपालिकाले **अनुसूचि -९** मा व्यवस्था भए बमोजिमको दरमा जडीबुटी, कबाडी र जीवजन्तु कर लगाइने छ र सो बमोजिम असुलउपर गरिनेछ ।

(११) **सेवा शुल्क :**

(१) नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार वा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई **देहाय** बमोजिमको सेवा शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।

१- **भौतिक पूर्वाधार उपयोग शुल्क:** नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार (सडक) वा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई **अनुसूचि-१०** मा व्यवस्था भए बमोजिमको भौतिक पूर्वाधार उपयोग शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।

- २- **बसपार्क प्रवेश तथा पार्किङ्ग शुल्क:** नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार (बसपार्क) मा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई अनुसूचि-११ मा व्यवस्था भए बमोजिमको बसपार्क प्रवेश तथा पार्किङ्ग शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- ३- **सार्वजनिक पार्क प्रवेश शुल्क:** नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार (सार्वजनिक पार्क) वा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई अनुसूचि-१२ मा व्यवस्था भए बमोजिमको सार्वजनिक पार्क प्रवेश शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- ४- **अचल सम्पत्ति वा अन्य कुनै विषयको मूल्याङ्कन सम्बन्धी सेवा शुल्क:** नगरपालिकाले अचल सम्पत्ति वा अन्य कुनै विषयको मूल्याङ्कन सम्बन्धी सेवा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई अनुसूचि-१३ मा व्यवस्था भए बमोजिमको अचल सम्पत्ति वा अन्य कुनै विषयको मूल्याङ्कन सम्बन्धी सेवाशुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- ५- **सिफारिस सम्बन्धी सेवा शुल्क:** नगरपालिकाले सिफारिस सम्बन्धी कुनै सेवा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई अनुसूचि-१४ मा उल्लेख भए अनुसारको सिफारिस सम्बन्धी सेवा शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ । तर निःशुल्क उपलब्ध गराइने सिफारिस भनी नगरपालिकाबाट तोकीएको सिफारिस लिदा र ऐनको दफा २२ को उपदफा १ को प्रतिबन्धात्मक व्यवस्थामा उल्लेख भएकोमा सेवा प्रदायक तथा सेवाग्राहीलाई सेवा शुल्क लाग्ने छैन ।
- ६- **फोहरमैला व्यवस्थापन तथा सरसफाई शुल्क:** नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनको लागि फोहरलाई स्रोतमा नै न्यूनिकरण गर्ने नीति अवलम्बन गरी यस कार्यमा सार्वजनिक निजी साझेदारी अवधारणा वा अन्य उपयुक्त विकल्प चयन गरी अन्य पक्षको सहभागिता तथा सहकार्यमा फोहरमैलाको वैज्ञानिक व्यवस्थापन कार्य सञ्चालन गर्नेछ । यसरी नगर क्षेत्रभित्र फोहरमैला व्यवस्थापन, मुख्य सडक तथा बजार क्षेत्रमा नियमित सरसफाई सेवा प्रदान गरेबापत फोहर उत्पादन हुने क्षेत्र र प्रदान हुने सेवाको आधारमा अनुसूचि १५ मा उल्लेख भए बमोजिम मासिक शुल्क उठाउनेछ ।
तर, माथि जुनसुकै कुरा लेखिएको भएतापनि फोहरमैला व्यवस्थापन शुल्क साझेदार पक्ष संग सम्झौता भएको मिति देखि मात्र लागू गरिनेछ ।
- ७- **विविध सेवा शुल्क:** (१) नगरपालिकाले ढलनिकास, सडक, सडकवृत्ति जस्ता सेवा सुविधा उपलब्ध गराएको सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई अनुसूचि-१५ मा व्यवस्था भए बमोजिम सम्पत्तिकर संकलन गर्दा विविध सेवा शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।

(१२) **घर नक्सापास दस्तुर:** नगरपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुन लागेको भौतिक संरचनाहरूको हकमा अनुसूचि-१६ मा व्यवस्था भए बमोजिमको दरमा नक्सापास दस्तुर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।

- (१३) **सवारीसाधन कर:** नगरक्षेत्र भित्र संचालन हुने टांगा, रिक्सा, अटो रिक्सा र ई-रिक्साको सवारी कर **अनुसूचि-१७** मा व्यवस्था भए बमोजिमको दरमा सवारी साधन कर तथा रुट ईजाजत दस्तुर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (१४) **विज्ञापन कर:** नगरपालिका क्षेत्रभित्र हुने विभिन्न प्रकारका विज्ञापनमा **अनुसूचि-१८** बमोजिम विज्ञापन कर लगाइने छ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (१५) **मनोरञ्जन कर:** नगरक्षेत्र भित्र संचालन हुने मनोरन्जन सेवामा **अनुसूचि-१९** मा व्यवस्था भए बमोजिमको दरमा मनोरन्जन कर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (१६) **प्राकृतिक स्रोत शुल्क:** नगरपालिका नगरक्षेत्र भित्र निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसार लगायत माटो बिक्री गर्ने सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई **अनुसूचि-२०** मा व्यवस्था भए बमोजिम प्राकृतिक स्रोत शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (१७) **प्राइभेट फर्म दर्ता दस्तुर र नवीकरण शुल्क:** प्राइभेट फर्म दर्ता ऐन, २०७६ के दफा ६ अनुसार नगरपालिकामा दर्ता, नवीकरण र अद्यावधिक हुने प्राइभेट फर्मलाई **अनुसूचि-२१** मा भएको व्यवस्था बमोजिम दर्ता दस्तुर र नवीकरण शुल्क लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ । महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक/पिछडिएका समुदाय, लोपोन्मुख जाति आदिको नाममा प्राइभेट फर्म तथा उद्योग दर्ता गर्दा दर्ता शुल्कमा पचास प्रतिशत छुट प्रदान गरिनेछ ।
- (१८) **संस्था स्थापना र नवीकरण दस्तुर:** नगरपालिका क्षेत्रभित्र स्थापना हुने विभिन्न किसिमका संस्था स्थापना तथा नवीकरणका लागि **अनुसूचि-२२** मा भएको व्यवस्था बमोजिम संस्था स्थापना र नवीकरण दस्तुर लगाइनेछ र सो बमोजिम असुलउपर गरिनेछ ।
- (१९) **आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त:** स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा-६२ को उपदफा-३ बमोजिम निजी क्षेत्रलाई ठेक्का बन्दोबस्त गर्न **अनुसूचि-२३** बमोजिमका शीर्षकहरुमा न्यूनतम ठेक्का अंक तोकी ठेक्का बन्दोबस्त गरी आय संकलन गरिनेछ । आय ठेक्का एक वर्ष वा बहुवर्षीय रुपमा लगाउन सकिनेछ । ठेक्का बन्दोबस्तका लागि सूचना प्रकाशन गर्दा समेत ठेक्का बन्दोबस्त हुन नसकेको अवस्थामा नगरपालिकाले अमानत वा व्यवस्थापन करार मार्फत आय संकलन गर्न बाधा पर्ने छैन ।
- (२०) **सरकारी सम्पत्ति बहाल आय :** सिद्धार्थनगर नगरपालिकाद्वारा निर्मित पसल कवलहरु बहाल सम्झौता गरी बहाल दिई आय आर्जन गर्न कुनै बाधा पर्ने छैन । भाडा बहालको दर **अनुसूची- २४** बमोजिम कायम हुनेछ ।
- (२१) **आय प्रक्षेपण:** नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ का लागि यस आर्थिक ऐन बमोजिम तोकीएका कर, शुल्क तथा दस्तुरहरुका आधारमा अनुमान गरीएको आन्तरिक आय र अनुमानित बाह्य आय समेतलाई एकीकृत गरी कायम भएको कुल अनुमानित आय बजेट **अनुसूचि-२५** मा भएको व्यवस्था बमोजिम हुनेछ ।
- (२२) **कर छुट तथा जरिवाना:**
- (१) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार संचालन ऐन-२०७४, नगरपालिकाको कर, शुल्क दस्तुर संकलनका लागि बनाइएको निर्देशिका, कार्यविधि अनुसार कर नलाग्ने वा कर छुट प्राप्त गर्ने भनी तोकीएको बाहेक कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थालाई कुनै पनि किसिमको कर छुट दिइने छैन ।

तर, यस नगरपालिकामा कार्यरत बहालवाला स्थायी कर्मचारी तथा कर्मचारी परिवारलाई स्थानीय तहले संकलन गर्ने कर तथा दफा ११ बमोजिमको सेवा शुल्क मध्ये सम्पत्ति तथा मालपोत/भूमिकर, व्यवसाय कर बाहेक अन्य शुल्क/सेवाशुल्क, दस्तुर आदिमा लाग्ने रकममा शतप्रतिशत छुट प्रदान गरिनेछ । यस्तो छुट नक्सापासको हकमा एकपटक वा ३००० स्क्वा.फिट सम्मको लागि मात्र हुनेछ । साथै बक्यौता रहेको कर तथा शुल्कमा यस्तो छुट प्रदान गरिनेछैन ।

स्पष्टिकरण: यस उपदफाको प्रयोजनको लागि “कर्मचारी परिवार” भन्नाले कर्मचारी संग बस्ने तथा निज आफैले पालन पोषण गर्नुपर्ने पति वा पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू ससुरालाई समेत जनाउँछ ।

- (२) प्राकृतिक विपत्ति, दैवि प्रकोप वा परिस्थितिजन्य विशेष अवस्था सिर्जना भई छुट दिनुपर्ने अवस्था आइपरेमा नगरसभाबाट निर्णय गराई मात्र छुट दिन सकिनेछ ।
- (३) उपदफा (१) र (२) मा उल्लेख भएको बाहेक आर्थिक वर्षको शुरुमा कर दाखिला गर्ने करदातालाई अनुसूची-२६ बमोजिम कर छुट दिईनेछ भने ढिलो गरी कर दाखिला गर्ने करदातालाई सोही अनुसूची बमोजिम जरिवाना समेत लिई कर लगाइने र सो बमोजिम असुलउपर गरिनेछ ।
तर माथि जुन सुकै कुरा लेखिएको भएतापनि करको दायरा विस्तारको लागि कर सहभागिता अभियान संचालनार्थ हालसम्म व्यवसायकर र घरबहाल करको दायरामा नआएका र लामो समयदेखि व्यवसाय कर र घरबहालकर नतिरी बक्यौता रहेका व्यवसायी/घरधनिहरूले बक्यौता सहित कर बुझाउन आएमा अघिल्लो आर्थिक वर्षको कर बक्यौताको लाग्ने जरिवानामा मात्र २०८२ असोज मसान्त सम्म १०० प्रतिशत, पुष मसान्त सम्म ७५ प्रतिशत, चैत्र मसान्त सम्म ५० प्रतिशत र २०८३ असोज मसान्त सम्म २५ प्रतिशत जरिवाना छुट गरिनेछ । यस्तो छुट बक्यौता करको जरिवानामा मात्र गरिने तर तिर्नुपर्ने व्यवसायकर र घरबहालकर सम्बन्धित आर्थिक वर्षमा तोकिए बमोजिमको दरमा असुल उपर गरिनेछ ।
- (४) नगरपालिकाले पार्किङ निषेध भनीएको स्थानमा पार्किङ गरेमा, सार्वजनिक स्थान तथा सडकमा व्यवसाय सन्चालन गरेमा, तिनपाङ्ग्रे सवारी साधन अनुमति नलिई तथा तोकिएको रुट बाहेकका स्थानमा सन्चालन गरेमा, अनुमति नलिई माटो उत्खनन गरेमा, जथाभावी फोहर फालेमा वा प्रदुषण फैलाउने कार्य गरेमा अनुसूचि-२७ मा व्यवस्था भए बमोजिम कारवाहि तथा उक्त शिर्षकमा तोकिएको दरमा जरिवाना गरिनेछ । यसरी गरिने कारवाही तथा जरिवानामा सहयोग पुर्याउने वा सो कार्यमा खटिने प्रहरी, नगरप्रहरी, कर्मचारी तथा करप्रशासन गर्ने कर्मचारीलाई संकलित प्रशासनिक दण्ड जरिवाना, जफत तथा प्रशासनिक शुल्कको २५ प्रतिशत रकम प्रोत्साहन वापत प्रदान गरिनेछ ।

(२३) नकारात्मक (खराब) सूचिमा राखिने:

- (१) नगरपालिकालाई तिर्नुपर्ने जुनसुकै प्रकारको कर / शुल्क / जरिवाना / दस्तुर / बहाल / रोयल्टी वापतको रकम तिर्न बुझाउन बाँकी रहेका प्राकृतिक व्यक्ति वा कृत्तिम व्यक्तिलाई उक्त रकम असुलउपर नभएसम्म नकारात्मक (खराब) सूचि सूचिमा राखिनेछ । यसरी नकारात्मक (खराब) सूचिमा परेका व्यक्तिलाई नगरपालिका वा वडा कार्यालयबाट उपलब्ध हुने सेवामा रोक लगाउनुको साथै एक आर्थिक वर्ष भित्र रकम असुलउपर हुन नसकेमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह

असुलउपर गरिनेछ । यस्ता व्यक्ति वा फर्म/संस्थाको बैकखाता वा अचल सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा लेखी पठाउन सकिनेछ ।

- (२) **No Tax No Pay; No Pay No Service:** नगरपालिकाले असुल गर्नुपर्ने कर, शुल्क, दस्तुर, बहाल वा अन्य जुनसुकै प्रकारको रकम असुलउपर नभएसम्म नगरपालिकाबाट त्यस्ता व्यक्ति वा फर्म/संस्था/निकायलाई भुक्तानी (Payment) गरिनेछैन ।
साथै नगरपालिकालाई कुनै प्रकारको कर, शुल्क वा रकम बुझाउन बाँकी रहेका व्यक्ति/फर्म/संस्था/प्रतिष्ठान/निकाय आदिलाई नकारात्मक (खराब) सूचिमा राखि उपदफा (१) बमोजिम सेवा (Service) मा रोक लगाउन सकिन्छ ।
- (३) माथि जुनसुकै कुरा लेखिएको भएतापनि नगरपालिकाको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाबाट ऋण सेवा उपभोग गरिरहेका सदस्यहरूले समयमा ऋण भुक्तानी नगरी खराब कर्जामा परिणत भएमा त्यस्ता संस्थाको संचालक समितिको निर्णय सहित लिखित अनुरोध भएमा खराब ऋणिलाई समेत उपदफा १ बमोजिम नकारात्मक (खराब) सूचिमा राखि वडा/नगरपालिकाबाट उपलब्ध हुने सेवामा रोक लगाउनुको साथै सम्बन्धित निकाय संग समन्वय गरी अचल सम्पत्ति रोक्का राख्न तथा ऋण असुलीमा आवश्यक सहयोग गरिनेछ ।
- (४) नकारात्मक (खराब) सूचि सम्बन्धि अन्य व्यवस्था सिद्धार्थनगर नगरपालिकाको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी कानूनमा तोकिए बमोजिम हुनेछ ।
- (२४) यस ऐन बमोजिमको कर, शुल्क तथा दस्तुर संकलनका लागि नगरपालिकाले निजी क्षेत्रको सीप, क्षमता र पूँजीलाई अधिकतम उपयोग गर्नेगरी आवश्यक रणनीति निर्माण गरी सार्वजनिक निजी साझेदारी (Public Private Partnership-PPP) को अवधारणा अनुसार आवश्यकता र प्रभावकारिता समेतलाई मध्यनजर गरी केही आयोजनाहरू कार्यान्वयन गर्न सकिनेछ ।
- (२५) आफ्नो अधिकार क्षेत्रभित्रको कर, शुल्क तथा दस्तुरहरू निर्धारण एवं संकलन गर्ने सन्दर्भमा नगरपालिकाले सरकारी वा गैरसरकारी संस्था, नगरवासीहरू र सरोकारवालाहरू समेतको आवश्यक परामर्श एवं सहयोग लिन सक्नेछ ।
- (२६) नगरका विभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूलाई करको दायरामा ल्याउन नगरपालिकाले आवश्यक कार्यविधि तयार गरी लागू गर्न वा सो सम्बन्धि अभियान सञ्चालन गर्न सक्नेछ ।
- (२७) आ.व.२०८२/०८३ मा एकीकरण हुने सहकारी संस्थाहरूलाई लाग्ने व्यवसाय करमा १०० प्रतिशत छुट प्रदान गरिनेछ ।
- (२८) यस ऐनमा उल्लेख भएका व्यवस्थाहरूको हकमा यसै ऐन बमोजिम र अन्य उल्लेख नभएका प्रावधानहरूको हकमा नगर कार्यपालिकाले स्वीकृत गरेका विनियम, कार्यविधि, निर्देशिका, निर्णयहरू र प्रचलित कानूनमा उल्लेख भएबमोजिम हुनेछ ।
- (२९) यस ऐनमा उल्लेख भएका प्रावधानहरू संघीय वा प्रादेशिक कानूनसँग बाझिएमा बाझिएको हदसम्म अमान्य हुनेछ ।

अनुसूची (१)

आर्थिक ऐन २०८२ को दफा ४ को उपदफा २ सँग सम्बन्धित

आ.व. २०८२/०८३ को लागि सम्पत्तिकर निर्धारणको लागि करको दर निर्धारण तालिका

क्र.सं.	सम्पत्तिको मुल्य रु.भन्दा माथि	मुल्य रु. सम्मको लागि	सम्पत्तिकर
१	-	२,५०,०००।००	६०।००
२	२५०,००१।००	५००,०००।००	१२०।००
३	५००,००१।००	७५०,०००।००	१८०।००
४	७५०,००१।००	१,०००,०००।००	२४०।००
५	१,०००,००१।००	१,२५०,०००।००	३००।००
६	१,२५०,००१।००	१,५००,०००।००	३६०।००
७	१,५००,००१।००	१,७५०,०००।००	४२०।००
८	१,७५०,००१।००	२,०००,०००।००	४८०।००
९	२,०००,००१।००	२,२५०,०००।००	६००।००
१०	२,२५०,००१।००	२,५००,०००।००	८०४।००
११	२,५००,००१।००	२,७५०,०००।००	१००८।००
१२	२,७५०,००१।००	३,०००,०००।००	१२००।००
१३	३,०००,००१।००	३,५००,०००।००	१४४०।००
१४	३,५००,००१।००	४,०००,०००।००	२१६०।००
१५	४,०००,००१।००	४,५००,०००।००	२८८०।००
१६	४,५००,००१।००	५,०००,०००।००	३६००।००
१७	५,०००,००१।००	६,०००,०००।००	४२००।००
१८	६,०००,००१।००	७,०००,०००।००	६१५०।००
१९	७,०००,००१।००	८,०००,०००।००	८१००।००
२०	८,०००,००१।००	९,०००,०००।००	१००५०।००
२१	९,०००,००१।००	१०,०००,०००।००	१२०००।००
२२	१०,०००,००१।००	१२,०००,०००।००	१४४००।००
२३	१२,०००,००१।००	१४,०००,०००।००	१६८००।००
२४	१४,०००,००१।००	१६,०००,०००।००	१९२००।००
२५	१६,०००,००१।००	१८,०००,०००।००	२१६००।००
२६	१८,०००,००१।००	२०,०००,०००।००	२४०००।००
२७	२०,०००,००१।००	२५,०००,०००।००	३००००।००
२८	२५,०००,००१।००	३०,०००,०००।००	३६४००।००
२९	३०,०००,००१।००	३५,०००,०००।००	४६८००।००
३०	३५,०००,००१।००	४०,०००,०००।००	५५२००।००
३१	४०,०००,००१।००	४५,०००,०००।००	६३६००।००

क्र.सं.	सम्पत्तिको मुल्य रु.भन्दा माथि	मुल्य रु. सम्मको लागि	सम्पत्तिकर
३२	४५,०००,००१।००	५०,०००,०००।००	७२००।००
३३	५,००,००,००१।०० देखि		०.२४ प्रतिशत

अनुसूची (२)

आर्थिक ऐन, २०८२ को दफा ४ को उपदफा ४ सँग सम्बन्धित

आ.व. २०८२/०८३ को लागि सम्पत्तिकर निर्धारणको लागि भौतिक संरचनाहरुको मुल्याङ्कन दर

क्षेत्र		संरचना प्रति वर्गफिट रु.				
		पक्का जोडाईमा ढलाई		माटोको जोडाईमा ढलाई		पक्का जोडाईमा जस्ता वा टायलको छाना
		व्यापारिक, औद्योगिक तथा संस्थागत	बसोबास	व्यापारिक, औद्योगिक तथा संस्थागत	बसोबास	व्यापारिक, औद्योगिक तथा संस्थागत
क	व्यापारिक क्षेत्र	२०००	१८५०	१५००	१४००	१२००
ख	आवासिय क्षेत्र	१७००	१५५०	१२००	११००	९५०
ग	कृषि क्षेत्र	१४००	१२५०	१०००	९००	८००

अनुसूची (३)

आर्थिक ऐन २०८२ को दफा ४ को उपदफा ५ सँग सम्बन्धित

आ.व. २०८२/०८३ का लागि सम्पत्ति कर तर्फ भौतिक संरचनाको हसकट्टी दर
भौतिक संरचनाको हसकट्टी दर

संरचनाको किसिम संरचनाको आय	पक्का जोडाईमा ढलाई	माटोका जोडाईमा ढलाई	पक्का जोडाईमा जस्ता वा टायलको छाना	माटोको जोडाई भै जस्ता वा टायल छाना	सेड	ढुगा वा ईटाको पर्खाल
१-५ वर्ष	१०	१२	१५	१८	२०	२०
६-१० वर्ष	२०	२४	३०	३६	४०	४०
११-१५ वर्ष	३०	३६	४५	५४	६०	६०
१६-२० वर्ष	४०	४८	६०	७२	८०	८०
२१-२५ वर्ष	५०	६०	७५	९०	९०	९०
२६-३० वर्ष	६०	७२	९०	९०	९०	९०
३१-३५ वर्ष	७०	८४	९०	९०	९०	९०
३६-४० वर्ष	८०	९०	९०	९०	९०	९०
४१-४५ वर्ष	९०	९०	९०	९०	९०	९०
४६-५० वर्ष	९०	९०	९०	९०	९०	९०

अनुसूची (४)

आर्थिक ऐन २०८२ को दफा ५ को उपदफा १ सँग सम्बन्धित

आ.व. २०८२/०८३ का लागि मालपोत तथा भुमिकर निर्धारणको लागि करको दर निर्धारण तालिका

क्र.सं.	सम्पत्तिको मुल्य रु.भन्दा माथि	मुल्य रु. सम्मको लागि	मालपोत / भूमिकर
१	-	२,५०,०००।००	६०।००
२	२५०,००१।००	५००,०००।००	१२०।००
३	५००,००१।००	७५०,०००।००	१८०।००
४	७५०,००१।००	१,०००,०००।००	२४०।००
५	१,०००,००१।००	१,२५०,०००।००	३००।००
६	१,२५०,००१।००	१,५००,०००।००	३६०।००

क्र.सं.	सम्पत्तिको मुल्य रु.भन्दा माथि	मुल्य रु. सम्मको लागि	मालपोत / भूमिकर
७	१,५००,००१।००	१,७५०,०००।००	४२०।००
८	१,७५०,००१।००	२,०००,०००।००	४८०।००
९	२,०००,००१।००	२,२५०,०००।००	६००।००
१०	२,२५०,००१।००	२,५००,०००।००	८०४।००
११	२,५००,००१।००	२,७५०,०००।००	१००८।००
१२	२,७५०,००१।००	३,०००,०००।००	१२००।००
१३	३,०००,००१।००	३,२५०,०००।००	१४४०।००
१४	३,२५०,००१।००	४,०००,०००।००	२१६०।००
१५	४,०००,००१।००	४,५००,०००।००	२८८०।००
१६	४,५००,००१।००	५,०००,०००।००	३६००।००
१७	५,०००,००१।००	६,०००,०००।००	४२००।००
१८	६,०००,००१।००	७,०००,०००।००	६१५०।००
१९	७,०००,००१।००	८,०००,०००।००	८१००।००
२०	८,०००,००१।००	९,०००,०००।००	१००५०।००
२१	९,०००,००१।००	१०,०००,०००।००	१२०००।००
२२	१०,०००,००१।००	१२,०००,०००।००	१४४००।००
२३	१२,०००,००१।००	१४,०००,०००।००	१६८००।००
२४	१४,०००,००१।००	१६,०००,०००।००	१९२००।००
२५	१६,०००,००१।००	१८,०००,०००।००	२१६००।००
२६	१८,०००,००१।००	२०,०००,०००।००	२४०००।००
२७	२०,०००,००१।००	२५,०००,०००।००	३००००।००
२८	२५,०००,००१।००	३०,०००,०००।००	३६४००।००
२९	३०,०००,००१।००	३५,०००,०००।००	४६८००।००
३०	३५,०००,००१।००	४०,०००,०००।००	५५२००।००
३१	४०,०००,००१।००	४५,०००,०००।००	६३६००।००
३२	४५,०००,००१।००	५०,०००,०००।००	७२०००।००
३३	५,००,००,००१।०० देखि		०.२४ प्रतिशत

अनुसूची (५)

आर्थिक ऐन, २०८२ को दफा ६ को उपदफा १ सँग सम्बन्धित

आ.व.२०८२/०८३ मा बहाल कर प्रयोजनका लागि नगरक्षेत्र भित्र लागू हुने बहालको न्युनतम दर

वडा नं.	स्थान	२०७९/०८०		२०८०/०८१-०८२/०८३	
		बहालको न्युनतम दर		बहालको न्युनतम दर	
		एक पसल कवल १०० वर्गफुट सम्म	१०० वर्गफुट भन्दा माथि प्रति वर्गफुट दर	एक पसल कवल १०० वर्गफुट सम्म	१०० वर्गफुट भन्दा माथि
१	सिध्दार्थ राजमार्ग मोहडामा रहेको पसल कवल- भन्सार कार्यालय देखि उत्तर क्वारेन्टाइन कार्यालय सम्म	२००००.००	१५०.००	१००००.००	७५.००
	कोटईमाई पथ - भन्सार कार्यालय देखि पुर्व कोटईमाई मन्दिर सम्म	१५०००.००	१००.००	७५००.००	५०.००
	सकुनीपथ - मेडिकल कलेज अगाडी देखि पुर्व मस्जिद सम्म	१५०००.००	१००.००	७५००.००	५०.००
	अन्य सडक मोहडामा रहेको पसल कवल	७५००.००	७५.००	५०००.००	३५.००
२	मैत्रिपथ सडक मोहडामा रहेको पसल कवल	७५००.००	७५.००	५०००.००	३५.००
	अन्य सडक मोहडामा रहेको पसल कवल	५०००.००	५०.००	४०००.००	२५.००
३	सिध्दार्थ राजमार्ग - बसपार्क देखि दक्षिण आँखा अस्पताल चोक सम्म	१५०००.००	१००.००	७५००.००	५०.००
	रंगशाला सडक मोहडा - रंगशाला अगाडी सम्म	१५०००.००	१००.००	७५००.००	५०.००
	रंगशाला सडक मोहडा - रंगशाला देखि पश्चिम खजहना चोक सम्म	७५००.००	५०.००	४०००.००	२५.००
	सकुनीपथ - मेडिकल कलेज अगाडी देखि पुर्व मस्जिद सम्म	१५०००.००	१००.००	७५००.००	५०.००
	अन्य सडक मोहडामा रहेको पसल कवल	५०००.००	५०.००	४०००.००	२५.००
४	विमानघाट पथ सडक मोहडामा	७५००.००	५०.००	५०००.००	२५.००
	लुम्बिनी सडक- विमानघाट अगाडी मायादेवि चोक देखि ५०० मिटर दाँया बाँया	१००००.००	७५.००	६०००.००	४०.००
	अन्य सडक मोहडामा	२५००.००	५०.००	४०००.००	२५.००
५	बैकरोड सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	मैत्रिपथ सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	मैत्रिपथ देखि पश्चिम वडा सिमाना सम्म विमानघाटपथ मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	हाटबजार पथ सडक मोहडामा पर्ने	१००००.००	७५.००	६०००.००	४०.००
	अन्य सडक मोहडामा	१५०००.००	१२५.००	७५००.००	६०.००
६	विमानघाट सडक मोहडा - मैत्रिपथ चोक देखि दूगा मन्दिर सम्म	२५०००.००	२००.००	१२५००.००	१००.००
	विमानघाट सडक मोहडा - दुर्गा मन्दिर देखि वडा नं. ४ को सिमाना सम्म	१७५००.००	१५०.००	८७५०.००	७५.००
	अन्य सडक मोहडामा पर्ने	१००००.००	७५.००	५०००.००	३५.००
७	नारायण पथ सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	सिध्दार्थ राजमार्ग सडक मोहडामा पर्ने	२००००.००	१५०.००	१००००.००	७५.००
	बसन्तपथ - आवारोड सडक मोहडामा पर्ने	१५०००.००	१००.००	७५००.००	५०.००
	अन्य सडक मोहडामा पर्ने	१००००.००	७५.००	५०००.००	३५.००
८	नारायण पथ सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००

वडा नं.	स्थान	२०७९/०८०		२०८०/०८१-०८२/०८३	
		बहालको न्युनतम दर		बहालको न्युनतम दर	
		एक पसल कवल १०० वर्गफुट सम्म	१०० वर्गफुट भन्दा माथि प्रति वर्गफुट दर	एक पसल कवल १०० वर्गफुट सम्म	१०० वर्गफुट भन्दा माथि
	सिध्दार्थ राजमार्ग सडक मोहडामा पर्ने(बुद्धचोक देखी विद्युत अफिस सम्म)	२००००.००	१५०.००	१००००.००	७५.००
	लुम्बिनी सडक - बुध्द चोक देखि बसडिलवा शिवमन्दिर जाने चोक (सनराईज होटल सम्म) सडक मोहडामा पर्ने	२००००.००	१५०.००	१००००.००	७५.००
	बसडिलवा शिवमन्दिर जाने चोक (सनराईज होटल) देखि एयरपोर्ट सिमाना सम्म सडक मोहडामा पर्ने	-	-	६०००.००	४०.००
	विद्युत अफिस देखि अन्चलपुर सिमाना सम्म सडक मोहडामा पर्ने	-	-	७०००.००	५०.००
	अन्य सडक मोहडामा पर्ने	१००००.००	७५.००	५०००.००	३५.००
	सिध्दार्थ राजमार्ग सडक मोहडामा पर्ने (बुद्धचोक देखी विद्युत अफिस सम्म)	२००००.००	१५०.००	१००००.००	७५.००
९	प्रभातपथ सडक मोहडामा चोक देखि ५०० मिटर सम्म	१००००.००	७५.००	५०००.००	३५.००
	प्रभातपथ सडक मोहडामा चोक देखि ५०० मिटर पछि	७५००.००	५०.००	३५००.००	२५.००
	विद्युत अफिस राजमार्ग पूर्व देखि अन्चलपुर सिमाना सम्म सडक मोहडामा पर्ने	-	-	७०००.००	५०.००
१०	लुम्बिनी सडक- विमानघाट अगाडी	१००००.००	७५.००	१००००.००	३५.००
	अन्य सडक मोहडामा	५०००.००	३५.००	५०००.००	२०.००
११	वडा नं. ११ मा सडक मोहडामा	५०००.००	३५.००	३०००.००	२५.००
१२	नारायण पथ सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	सिध्दार्थ राजमार्ग सडक मोहडामा पर्ने	२००००.००	१५०.००	१००००.००	७५.००
	बसन्तपथ - आवारोड सडक मोहडामा पर्ने	१५०००.००	१००.००	७५००.००	५०.००
	शान्तिपथ - शान्तिनगर मुख्य सडक मोहडामा पर्ने	१५०००.००	१००.००	७५००.००	५०.००
	अन्य सडक मोहडामा पर्ने	१००००.००	७५.००	५०००.००	३५.००
१३	हाटबजार पथ सडक मोहडामा पर्ने	१००००.००	७५.००	६०००.००	३५.००
	शान्तिपथ - शान्तिनगर मुख्य सडक मोहडामा पर्ने	१५०००.००	१००.००	७५००.००	५०.००
	वैकरोड सडक मोहडामा पर्ने	२५०००.००	२००.००	१२५००.००	१००.००
	सिध्दार्थ राजमार्ग सडक मोहडामा पर्ने	२००००.००	१५०.००	१००००.००	७५.००
	अन्य सडक मोहडामा पर्ने	१००००.००	७५.००	५०००.००	३५.००

- सडक मोहडाबाट एक सटर पछाडि रहेको पसल कवलको हकमा उल्लेखित दरमा २५ प्रतिशत कम दर कायम हुनेछ ।
- प्रथम तल्लामा रहेको पसल कवलको हकमा उल्लेखित दरमा पचास प्रतिशत कम दर कायम हुनेछ ।
- खालि जग्गाको हकमा प्रति वर्गफुट दरमा पचास प्रतिशत कायम हुनेछ ।
- सम्झौताको दर र न्युनतम दर मध्ये जुन दर बढी हुन्छ सो दरमा बहाल कर लाग्नेछ ।

- सम्झौतामा बहालकर तिर्नुपर्ने दायित्व उल्लेख भएकोमा सोही बमोजिम र बहाल कर तिर्नुपर्ने दायित्व उल्लेख नभएको हकमा घरघनि सो बहालकर बुझाउनुपर्नेछ ।

बहाल करको दर	
व्यवसायिक प्रतिष्ठान/फर्म/संघ/संस्था/कम्पनी	१० (दश) प्रतिशत
प्राकृतिक व्यक्तिले आवासिय प्रयोजनको लागि बहालमा लिएकोमा	५ (पाँच) प्रतिशत
खाली जग्गा कृषि प्रयोजनका लागि मात्र	२ (दुई) प्रतिशत

अनुसूची (६)

आर्थिक ऐन २०८२ को दफा ७ सँग सम्बन्धि

आ.व.२०८२/०८३ का लागि व्यवसाय करको दर

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१	खाद्यान्न, लत्ता कपडा, घरायसी तथा दैनिक उपभोग्य सामग्री		
१.१	गल्ला तथा खाद्यान्न र थोक किराना पसल	४५००	५८५०
१.२	खुद्रा विक्री किराना तथा खाद्यान्न पसल	१५००	
१.३	नेटवर्किङ व्यवसाय/अनलाईन (विद्युतीय) /मध्यमअतः/बचपभतप्लन को माध्यमबाट खाद्यान्न, लत्ता कपडा तथा घरायसी उपयोगका वस्तु विक्री वितरण गर्ने	३५००	
१.४	प्लास्टिकका सामग्रीको खुद्रा व्यवसाय	४०००	
१.५	प्लाष्टिक जन्य सामग्रीको थोक व्यवसाय	६५००	८४५०
१.६	सुपरमार्केट/ डिपार्टमेण्ट स्टोर	१२०००	२००००
१.७	सुपरमार्केट (वार्षिक ४० करोड भन्दा बढी कारोबार हुने)	१६०५००	
१.८	ढाका कपडा/ टोपी घागो टाँक चैन कपडामा लाग्ने बुट्टा झोला आदी पसल	२५००	३२५०
१.९	चियापत्ती कफी मात्र विक्री गर्ने पसल	२५००	३२५०
१.१०	पान पसल	२५००	
१.११	पुजा सामग्री पसल	३५००	
१.१२	श्रृङ्गार तथा मनहारी कस्मेटिक पसल	२५००	३२५०
१.१३	उपहार खेलौना तथा गिफ्ट सामानका पसल	२५००	३२५०
१.१४	कुचो, चित्रा, नाङ्ला, माटाका भाडा आदीको पसल	२५००	३२५०
१.१५	मैन बत्ती उत्पादन तथा विक्री पसल	२०००	२६००
१.१६	जुत्ता चप्पल पसल	३२००	४१६०
१.१७	जुत्ता चप्पल बनाउने स्वरोजगारमुलक व्यवसाय	३२००	४१६०
१.१८	ब्याग पसल	३२००	४१६०
१.१९	भाडा तथा भान्साका सामग्री विक्री पसल	५०००	६५००
१.२०	भेलि तथा गुड विक्री व्यवसाय	५०००	६५००
१.२१	आलु, प्याज थोक विक्रेता	१२०००	१५६००
१.२२	अण्डाको थोक विक्रेता	४०००	५२००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१.२३	फलफुल र तरकारी थोक विक्रेता	३५००	
१.२४	फलफुल र तरकारी खुद्रा विक्रेता	२५००	३२५०
१.२५	जुस सेन्टर/फलफुल पसल	२५००	३२५०
२	होटल रेष्टुरेन्ट, मदिरा तथा पर्यटन व्यवसाय		
२.१	रिसोर्ट	१५०००	१९५००
२.२	१-१० वटा रुम भएको होटल (बार लज आदि सुविधा भएको)	५०००	६५००
२.३	११ देखि २० वटा रुम भएको होटल (बार लज आदि सुविधा भएको)	८०००	१०४००
२.४	२१ भन्दा माथि रुम भएको होटल (बार लज आदि सुविधा भएको)	१३०००	१६९००
२.५	गेष्ट हाउस	४०००	
२.६	चिया नास्ता पसल मःम थुप्पा चाउमिन बिरयानी जस्ता खाद्य पदार्थ बनाई बिक्री गर्ने - मदिरा बाहेक	३२५०	४२२५
२.७	बेकरी शप रेष्टुरेन्ट र बार समेत भएको	१५०००	१९५००
२.८	पार्टी प्यालेस तथा व्याङ्क्वेट	१५०००	२००००
२.९	पार्टी प्यालेस र रेष्टुरेन्ट समेत	२००००	२५०००
२.१०	पार्टी प्यालेस सहित होटल रेस्टुरेन्ट र लज समेत	३५०००	५००००
२.११	खुद्रा मदिरा तथा पेय पदार्थ (कोल ड्रिङ्क्स) पसल	४०००	५२००
२.१२	थोक मदिरा तथा पेय पदार्थ (कोल ड्रिङ्क्स) पसल	९१००	११८३०
२.१३	रेस्टुरेन्ट मदिरा समेत	६०००	७८००
२.१४	दोहोरी रेष्टुरेन्ट	१३०००	
२.१५	डान्स बार	४५०००	
२.१६	स्पा / मसाज पार्लर	२५०००	
२.१७	साकाहारी फास्टफुड	३२५०	
२.१८	साकाहारी होटल तथा मिठाई पसल	५०००	६५००
२.१९	स्तरीय मिष्ठान भण्डार	१००००	१३०००
२.२०	स्तरीय खाना नास्ता होटल (मदिरा समेत)	६५००	८४५०
२.२१	पानीपुरी,चाट,टिकिया,चटपटे वा समोसा/कचौरा वा मःमः/चाउमिन जस्ता एक प्रकारको मात्र स्ट्रिटफुड बनाई बिक्री गर्ने	२२५०	
३	थान कपडा तथा रेडिमेन्ट कपडा व्यवसाय		
३.१	थान कपडा व्यवसाय - खुद्रा	३५००	४५५०
३.२	थान कपडा व्यवसाय - थोक	७०००	९१००
३.३	रेडिमेन्ट तथा अन्य किसिमका कपडा व्यवसाय - खुद्रा	४०००	५२००
३.४	रेडिमेन्ट तथा अन्य किसिमका कपडा व्यवसाय - थोक	८०००	१०४००
३.५	कपडा प्रशोधन तथा कपास/कपडा पेल्ले व्यवसाय	३५००	४५५०
३.६	सिरक डसना बनाई बिक्री गर्ने	३५००	४५५०
३.७	आधुनिक टेलरिङ्ग/ सर्टिङ्ग सुटिङ्ग तथा युनिफर्म तयारी व्यवसाय	५०००	६५००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
३.८	टेलरिङ्ग व्यवसाय (स्वरोजगारमुलक साधारण टेलरिङ्ग व्यवसाय)	२६००	
३.९	बुटिक व्यवसाय	३०००	३९००
४	निर्माण सामाग्री मिल भेसिनरी तथा रंगरोगन व्यवसाय		
४.१	सबै प्रकारका मोटर पार्टस / मिल भेसिनरी व्यवसाय	५५००	७१५०
४.२	रिक्सा साइकल पार्टस व्यवसाय तथा मर्मत पसल	३०००	३९००
४.३	सबै खालका टायर व्यवसाय	६०००	७८००
४.४	ई रिक्सा अटो रिक्सा मर्मत तथा पार्टस व्यवसाय	३५००	४५५०
४.५	ई रिक्सा अटो रिक्सा बिक्री शो रुम	१५०००	१९५००
४.६	साइकल रिक्सा पसल (शोरुम)	३५००	४५५०
४.७	मोबाइल बिक्री तथा मर्मत व्यवसाय	४५००	५८५०
४.८	हार्डवेयरको सम्पूर्ण सामान बिक्री (छड सिमेन्ट समेत)	१३०००	१६९००
४.९	हार्डवेयर पसल (छड र सिमेन्ट बाहेक)	५०००	६५००
४.१०	रङ्गरोगन तथा रङ पसल	४०००	५२००
४.११	सिसा सामान बिक्री पसल ग्लासहाउस	६०००	७८००
४.१२	छड तथा सिमेन्ट फुटकर बिक्री	८०००	१०४००
४.१३	स्टील आलमुनियम व्यवसाय	८०००	१०४००
४.१४	फलाम झ्याल ढोका व्यवसाय / ग्रील	५५००	७१५०
४.१५	इटा व्यवसाय बिक्री डिपो	७५००	९७५०
४.१६	बालुवा गिट्टी ढुंगा माटो तथा भरोट व्यवसाय डिपो	१००००	१३०००
४.१७	प्लाई, प्लाई ढोका तथा सिसा बिक्री	६०००	७८००
४.१८	होम डेकोर व्यवसाय / फल सिलिङ्ग समेत	५०००	६५००
४.१९	फ्लेरिङ्ग / फर्निचिङ्ग	५०००	६५००
४.२०	टायल मार्बल सेनिटरी व्यवसाय	८०००	१०४००
४.२१	प्लाई व्यवसाय	६०००	७८००
४.२२	निर्माण सामाग्री तथा विभिन्न प्रकारको ठेक्काको लागि सप्लायर्स	५०००	
५	विद्युतीय सामानहरुको व्यवसाय		
५.१	इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरु (टि.भी, एसी, फ्रीज कम्प्युटर, घडी, रेडियो आदी) व्यवसाय	७०००	९१००
५.२	इलेक्ट्रिक सामानहरु व्यवसाय - डिलर	६५००	८४५०
५.३	इलेक्ट्रिक सामानहरु व्यवसाय (बिजुली पसल)	५५००	७१५०
५.४	साउण्ड सिस्टम बिक्री तथा भाडामा दिने व्यवसाय	३५००	४५५०
६	कृषीजन्य उत्पादन बिक्री वितरण		
६.१	दुग्ध डेरी व्यवसाय	३०००	३९००
६.२	कुखुरा, माछा, गाई, भैसी, सुगुर, पशुपंक्षी सबै पालन फर्म	४०००	५२००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
६.३	कृषी सामग्री बिउ बिजन व्यवसाय, जैविक मल (प्राङ्गारिक) तथा किटनाशक बिक्री	३०००	३९००
६.४	पशुपंक्षी आहार बिक्री पसल	३२५०	४२२५
६.५	रासायनिक मल, प्राङ्गारिक मल तथा बिउबिजन बिक्री वितरण	४०००	५२००
६.६	आधुनिक बधशाला	६०००	७८००
६.७	एक वा सबै प्रकारका माछा, मासु तयारी तथा बिक्री पसल	५०००	६५००
६.८	दुग्ध घ्यू नैनी चिज उत्पादन तथा बिक्री वितरण	३०००	३९००
६.९	निजी नर्सरी व्यवसाय	३०००	३९००
६.१०	कृषिजन्य सामग्री बिक्री (स्प्रे टंकी, पोलिथिन शिथ, सिचाई पाईप आदि)	३०००	३९००
६.११	कृषि उपकरण मेशिनरी सामग्री बिक्री (पम्प, मोटर, हाते ट्याक्टर तथा कृषि औजार आदि)	७८००	१०१४०
६.१२	बांस खरिद बिक्री व्यवसाय	२५००	३२५०
७	सुनचाँदी तथा अन्य बहुमुल्य आभुषणको व्यवसाय		
७.१	सुन चाँदी जस्ता बहुमुल्य धातुको गहना बनाइ बिक्री गर्ने	५०००	६५००
७.२	सुन चाँदी बाहेक अन्य गरगहना पत्थर / सिटी गोल्ड / नक्कली गहना समेत बिक्री वितरण गर्ने	३५००	४५५०
७.३	बहुमुल्य धातुको खरिद बिक्री व्यवसाय	१००००	१३०००
८	रियल स्टेट व्यवसाय		
८.१	घर/जग्गा खरिद बिक्री	२००००	
८.२	हाउजिङ कम्पनी व्यवसाय	३००००	
८	सवारी साधन खरिद बिक्री व्यवसाय		
८.१	मोटरसाइकल, स्कुटर बिक्री शो रुम	१५०००	१९५००
८.२	बिद्युतीय स्कुटर तथा मोटरसाइकल शो रुम	७०००	९१००
८.३	तीन पाङ्ग्रे बिद्युतीय सवारी सिटी सफारी शो रुम	१००००	१३०००
८.४	कार, जीप जस्ता साना चार पाङ्ग्रे बिक्री व्यवसाय	२००००	
८.५	मिनीट्रक, मिनी बस बिक्री व्यवसाय	२५०००	
८.६	पावर टिलर ट्याक्टर व्यवसाय	१५०००	
८.७	सबैखाले हेवी इक्वीपमेन्ट, जे सि वी, डोजर, रोलर तथा ट्रक र टिप्पर बिक्री व्यवसाय	३५०००	
८.८	रिकन्डिशन व्यवसाय	१००००	१३०००
८.९	यातायात सेवा संचालन व्यवसाय	५०००	६५००
८.१०	अटो रेन्टल सर्भिस (सवारी साधन भाडामा दिने व्यवसाय)	५०००	६५००
८.११	हेल्मेट पसल	३५००	४५५०
८.१२	ईन्भर्टर / व्याट्री व्यवसाय	७०००	९१००
८.१३	कार तथा सवारी डेकोरेशन व्यवसाय	५०००	६५००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
८.१४	पठाओ / ई ड्राईभ जस्ता सवारी नेटवर्किङ व्यवसाय	१००००	
९	मर्मत संभार तथा सेवा व्यवसाय		
९.१	मोटरसाइकल मर्मत / ब्याट्री चार्ज तथा मर्मत	२५००	
९.२	साइकल / रिक्सा मर्मत	२०००	
९.३	बस ट्रक आदिको बडी बिल्डर्स	१००००	१३०००
९.४	हेवी लेथ तथा ड्रिल मेसिन राखी सवारी मर्मत तथा ईन्जिनियरिङ वर्क्स	६५००	८४५०
९.५	लाइट लेथ तथा ड्रिल मेसिन राखी सवारी मर्मत तथा ईन्जिनियरिङ वर्क्स	६०००	७८००
९.६	बस ट्रक ट्याक्टर तथा अन्य चार पाङ्ग्रे सवारी मर्मत ग्यारेज	१००००	१३०००
९.७	टायर रिसोलिङ	१००००	१३०००
९.८	सवारी साधन रंग रोगन डेन्टीड पेन्टीड	५५००	७१५०
९.९	पुरानो टायर बिक्री तथा हावा भर्ने	२५००	
९.१०	टि.भी.कम्प्युटर आदि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री मर्मत पसल	३५००	
९.११	सिलाइ बुनाइ मेशिन ग्यास चुल्हो मैन्टेल स्टोभ लाइट मर्मत पसल	२५००	
९.१२	फ्युल पम्प, मोटर पम्प, पम्प सेट, जेनेरेटर इत्यादी मर्मत	३०००	
९.१३	सवारी साधनको सिट तथा हुट बनाउने	३०००	
९.१४	मोवाइल मर्मत	५०००	६५००
९.१५	अटो गाडी वासिड सेन्टर	८०००	
९.१६	विद्युत वायरिङ/ प्लम्बिङ तथा रङ्ग रोगन सेवा (ठेक्का) व्यवसाय	५०००	
९.१७	घडी बिक्री तथा मर्मत व्यवसाय	३५००	
९.१८	अन्य साधारण प्रकृतिका विविध मर्मत पसल	३०००	
१०	स्वास्थ्य सेवा सम्बन्धी व्यवसाय		
१०.१	नर्सिङ होम	२००००	२६०००
१०.२	अन्य प्रकारका अस्पताल प्रा.लि.	३००००	३९०००
१०.३	खुद्रा औषधी पसल (फार्मसी) (क्लिनिक सहितको फार्मसी)	७५००	९७५०
१०.४	खुद्रा औषधी पसल (फार्मसी)	५०००	६५००
१०.५	थोक औषधी पसल	१००००	
१०.६	थोक सर्जिकल पसल	१००००	
१०.७	दन्त क्लिनिक / दाँतको उपचार हस्पिटल	१००००	
१०.८	अस्पतालजन्य उपकरण वा सामग्रीको बिक्री पसल	१००००	१३०००
१०.९	मेडिकल कलेज	३०००००	
१०.१०	आँखा क्लिनिक तथा चस्मा बिक्री सहित	७५००	९७५०
१०.११	आँखा अस्पताल विशेषज्ञ सेवा	१५६००	२०५००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१०.१२	प्राकृतिक चिकित्सा / अक्युपंचर / होमियोपैथिक / आयुर्वेदिक औषधी पसल	३५००	४५५०
१०.१३	चश्मा बिक्री पसल	३५००	४५५०
१०.१४	थेरापी / शरीरको उपचार सम्बन्धी फिजियोथेरापी	५०००	६५००
१०.१५	प्याथोलोजी ल्याब	५०००	
१०.१६	उच्च प्रविधि युक्त प्याथोलोजी ल्याब तथा डाईग्नोस्टिक सेवा	७५००	११२५०
१०.१७	एक्स-रे सेवा मात्र	७०००	
१०.१८	अल्ट्रासाउन्ड सेवा	१५०००	
१०.१९	एक्स-रे र अल्ट्रासाउन्ड दुवै भएको	१८०००	
१०.२०	एम आर आई / सिटी स्क्यान	२००००	
१०.२१	अत्याधुनिक इक्वीपमेन्टबाट जांच गर्ने एक्सरे, क्लिनिक, ल्याब परीक्षण लगायतको विशिष्टिकृत सेवा	१५०००	
१०.२२	भेटरिनरी औषधी पसल / भेटरिनरी क्लिनिक	५०००	६५००
११.००	सुर्ती तथा मदिराजन्य एवम् पेय पदार्थ		
११.१	सुर्ती उद्योग	२००००	२६०००
११.२	सुर्तीजन्य वस्तुको सामान व्यवसाय - डिलर	१५०००	१९५००
११.३	सुर्तीजन्य वस्तुको सामान व्यवसाय - खुद्रा	५०००	६५००
११.४	हल्का पेय पदार्थ फुटकर खरिद बिक्री	४०००	५२००
११.५	मिनरल वाटर डिलर / थोक बिक्रेता	५०००	६५००
११.६	कोक पेप्सी जस्ता हलुका पेय पदार्थको डिलर / थोक बिक्रेता	१००००	१३०००
१२	साना तथा मझौला उद्योग		
१२.१	साना कुटानी पिसानी उद्योग (एउटा मेसिन मात्र भएको)	२५००	
१२.२	कुटानी पिसानी / तेल पेलने / मसला उद्योग /	५०००	६५००
१२.३	आधुनिक चामल उद्योग	८०००	२००००
१२.४	आधुनिक प्रविधिको चाउचाउ उद्योग	१००००	१३०००
१२.५	नुडल्स / सिन्के चाउचाउ/ चाउमिन लघु उद्योग	५०००	६५००
१२.६	पाउरोटी तथा कुकिज उद्योग	७०००	९१००
१२.७	आधुनिक बेकरी उद्योग/ बेकरी चैन समेत	१००००	१३०००
१२.८	बिस्कुट उद्योग (प्रालि मा दर्ता भएको)	१५०००	१८०००
१२.९	सलाइ उद्योग	१००००	१३०००
१२.१०	प्लाइउड उद्योग	२५०००	३२५००
१२.११	कपडा तथा धागो उद्योग / होजियारी उद्योग / गार्मेन्ट उद्योग	१००००	१३०००
१२.१२	सोडा तथा बरफ उद्योग	५०००	६५००
१२.१३	कन्फेक्सनरी चकलेट उद्योग	१००००	१३०००
१२.१४	स्टील टयांकी/पोलीथीन टेंकी निर्माण उद्योग	१५०००	१९५००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१२.१५	काष्ठ उद्योग, स-मिल फर्नीचर उद्योग	१००००	१३०००
१२.१६	फर्निचर उद्योग	७८००	१०१४०
१२.१७	स्टेसनरी वा कपी उद्योग	६५००	८४५०
१२.१८	सबै प्रकारका छापाखाना प्रिन्टिङ्ग उद्योग	६५००	८४५०
१२.१९	मदिरा डिस्टिलरी ब्रुअरी उद्योग	२०००००	
१२.२०	हल्का पेय जुस पदार्थ उत्पादन उद्योग	१००००	१३०००
१२.२१	प्लास्टिकका सामग्री उद्योग / बोतल, कुर्सी, झोला इत्यादी	१००००	१३०००
१२.२२	ग्रील तथा सटर उद्योग, स्टील रेलिङ्ग, भर्न्याङ्ग तथा फलाम जस्तै उत्पादन ढोका झ्याल इत्यादी	१००००	१३०००
१२.२३	पोलीथीन पाइप उद्योग	१००००	१३०००
१२.२४	पोलीथीन ब्याग उद्योग	१००००	१३०००
१२.२५	गलैचा उद्योग	१००००	१३०००
१२.२६	गार्मेन्ट उद्योग	१००००	१३०००
१२.२७	स्टीम सेलर मिल	२००००	
१२.२८	भुजिया, दालमोट, चिप्स जस्तै उद्योग	७५००	९७५०
१२.२९	दुग्ध डेरी उद्योग	५०००	६५००
१२.३०	ह्याचरी उद्योग	१००००	१३०००
१२.३१	पशुपंक्षी आहार उत्पादन गर्ने उद्योग	७०००	९१००
१२.३२	कृषि सामग्री, बिउ विजन रासायनिक मल उद्योग	१००००	१३०००
१२.३३	रिङ्ग,डुँड गमला साना पिलर ब्लक टायल उद्योग	५०००	६५००
१२.३४	सिमेन्टका पोल ह्युम पाइप बनाउने उद्योग	१००००	१३०००
१२.३५	तामा पित्तल आलुमिनियम फलाम जस्ता धातुको उद्योग	६५००	८४५०
१२.३६	टिनको बाकस लालटिन स्टोभ बनाउने उद्योग	४५००	५८५०
१२.३७	मोटर पाट्स उत्पादन उद्योग	६५००	८४५०
१२.३८	जुता चप्पल ब्याग स्विटर ज्याकेट उद्योग	५०००	६५००
१२.३९	चिया उद्योग तथा प्याकेजिङ्ग	१००००	१३०००
१२.४०	तान राखी कपडा बुन्ने उद्योग	५०००	६५००
१२.४१	लोहोरो सिलौटो बनाउने उद्योग	२०००	
१२.४२	नेपाली कागज उद्योग / कुटिर उद्योग	२५००	
१२.४३	कागज उद्योग तथा कार्टुन/कार्डबोर्ड बनाउने उद्योग	८०००	१०४००
१२.४४	जुट उद्योग/ जुट जस्तै उद्योग	५०००	६५००
१२.४५	ब्रस उद्योग	५०००	६५००
१२.४६	फोम उद्योग	१५०००	१९५००
१२.४७	कपडा तथा धागो फ्याक्ट विदेश निर्यात गर्ने	१००००	१३०००

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१२.४८	चिउरा भुजा मिल/ उद्योग	५०००	६५००
१२.४९	केमिकल वर्क उद्योग हकेमिकल आयात गरी रिफिलिङ्ग, मिक्सिङ्ग, प्याकेजिङ्ग गरी बिक्री वितरण गर्ने)	१००००	१३०००
१२.५०	व्यवसायिक पानी उत्पादन बोरीङ्ग गर्ने उद्योग	१००००	१३०००
१२.५१	पानी बिक्री गर्ने व्यवसाय/मिनरल वाटर उद्योग	१००००	१३०००
१२.५२	कत्था उद्योग	१००००	१३०००
१२.५३	आइसक्रिम उद्योग	५०००	६५००
१२.५४	फलामका घरेलु सामान बनाउने तथा बिक्री गर्ने कोदालो खुकुरी हँसीया फरुवा आदी	३५००	४५५०
१२.५५	अक्सिजन प्लान्ट उद्योग	१००००	१३०००
१२.५६	आर्युवेदीक औषधी उत्पादन गर्ने उद्योग	१००००	१३०००
१२.५७	साबुन तथा सर्फ उद्योग	७५००	९७५०
१२.५८	खाने तेल उद्योग सबै प्रकारका	१००००	१३०००
१२.५९	व्याट्री उत्पादन उद्योग	१००००	१३०००
१२.६०	फाइबर/कपास उद्योग	५०००	६५००
१२.६१	सर्जिकल माक्स / स्यानिटरी प्याड / डाइपर जस्ता सामान उत्पादन गर्ने उद्योग	१००००	१३०००
१२.६२	इलेक्ट्रोनिक उपकरणमा प्रयोग हुने सहायक सामग्री उत्पादन उद्योग (प्लग, यु.एस.बी. वायर, चार्जर, पावर केबल जस्ता सामानहरू)	६५००	८४५०
१२.६३	आधुनिक काठ तथा स्टिल फर्निचर शोरुम	१००००	१३०००
१२.६४	साधारण फर्निचरको शो रुम	५५००	७५५०
१२.६५	सोयाविन उद्योग	१२०००	१५६००
१२.६६	बोरा उद्योग	६०००	७८००
१२.६७	बोरा मर्मत गरी बिक्री गर्ने व्यवसाय	२५००	
१२.६८	रेडिमिक्स कंक्रीट उद्योग	२००००	
१२.६९	अस्फाल्ट प्लान्ट उद्योग	२००००	
१२.७०	अगर बत्ति उद्योग	३०००	३९००
१२.७१	विभिन्न प्रकारका अन्य घरेलु तथा परम्परागत शिपयुक्त उद्योग	४०००	५२००
१२.७२	विभिन्न प्रकारका हस्तकला उद्योग	१५००	१९५०
१२.७३	कोल्ड स्टोरेज / शीतगृह	१५०००	१९५००
१२.७४	अन्य विभिन्न प्रकारका प्याकिङ्ग तथा प्याकेजिङ्ग उद्योग	८०००	१०४००
१३	शिक्षा तथा तालिम व्यवसाय		
१३.१	निजी पुर्व प्राथमिक मन्टेश्वरी / बाल विकास शिक्षण केन्द्र	१००००	
१३.२	निजी आधारभुत तहको विद्यालय	१००००	
१३.३	निजी माध्यमिक विद्यालय तहको विद्यालय	१२०००	

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१३.४	निजी कलेज क्याम्पस प्राविधिक कलेजहरु	१५०००	
१३.५	निजी प्राविधिक शिक्षालय तालिम केन्द्र	१००००	
१३.६	निजी विभिन्न प्रशिक्षण केन्द्र	१००००	
१३.७	भाषा प्रशिक्षण केन्द्रहरु	५०००	
१३.८	कम्प्युटर ट्रेनिङ्ग सेन्टर	५०००	
१३.९	सफ्टवेयर तथा वेब पेज निर्माण	५०००	६५००
१३.१०	ड्राइभिङ्ग सेन्टर	८०००	१०४००
१३.११	पोलिटेक्नीक प्रा.लि.तथा सि.टि.भि.टी. बाट सम्बन्धन प्राप्त सस्थाहरु	१००००	१३०००
१३.१२	सिलाइ कटाइ प्रशिक्षण केन्द्र	२५००	
१४	बैकल्पिक उर्जामुलक व्यवसाय		
१४.१	सोलार पावर व्यवसाय	५०००	६५००
१४.२	बायो ग्यास बायोमास उत्पादन व्यवसाय	५०००	६५००
१५	लेखा परिक्षण तथा अन्य कानूनी सेवा/परामर्शहरु		
१५.१	लेखा परिक्षण क्रमश सि.ए र एफ.सि.ए	१००००	
१५.२	लेखा परिक्षण क्रमश वि.सी र डि वर्ग	५०००	
१५.३	नोटरी सेवा /कानुनी सेवा सहित वरिष्ठ अधिवक्ता	२५००	
१५.४	नोटरी सेवा वा कानुनी सेवा सहित अभिवक्ता, अभिकर्ता, अधिवक्ता	२०००	
१५.५	कर परामर्श / लेखा व्यवसाय परामर्श सेवा		
१६	बिशेषज्ञ सेवा परामर्श तथा अन्य सेवा व्यवसाय		
१६.१	नक्सा तयारी तथा परामर्श /कन्सल्टेन्सी व्यवसाय	२००००	
१६.२	दर्तावाल ईन्जिनियर तथा चिकित्सकबाट सेवा संचालन	५०००	
१६.३	लेखापढी सेन्टर/कर परामर्श / लेखा व्यवसाय परामर्श सेवा	३०००	
१६.४	स्वास्थ्य सहायक तथा अन्य दर्तावाल स्वास्थ्यकर्मीबाट परामर्श सेवा	२५००	
१६.५	भन्सार क्लियरिंग परामर्शदाता	५०००	
१६.६	ज्योतिष परामर्श सेवाहरु	५०००	
१६.७	शैक्षिक तथा अन्य परामर्श केन्द्र/कन्सल्टेन्सी सेवा	१००००	
१६.८	बैदेशिक रोजगारी सम्बन्धी परामर्श सेवा	१५०००	१९५००
१६.९	बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तालिम दिने संस्थाहरु		
१६.१०	मेनपावर कम्पनी तथा मेनपावरको शाखा कार्यालय		
१६.११	बैदेशिक रोजगारी सम्बन्धि मेडिकल गर्ने संस्थाहरु		
१६.१२	स्वदेशी रोजगार प्रदायक जव लिंक व्यवसाय / सेक्युरिटी गार्ड, प्लम्बर, ईलेक्ट्रिशियन आदी	१००००	१३०००
१६.१३	राष्ट्रियस्तरको वायुसेवाको कार्यालय	२००००	
१६.१४	अन्तर्राष्ट्रियस्तरको वायुसेवाको कार्यालय	३५०००	

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
१६.१५	भन्सार कार्यालयमा आन्तरिक क्लियरेन्स डिपो संचालन र व्यवस्थापन गर्ने सेवा (Inland Clearance Depot Operation)	प्रति सवारी साधन रु. १.५०	
१६.१६	विमा सम्बन्धी काम गर्ने सहजकर्ता/अभिकर्ता	२५००	
१७	पुस्तक तथा खेलकुद सामग्री स्टेशनरी व्यवसाय		
१७.१	पुस्तक तथा खेलकुद सामग्री स्टेशनरी व्यवसाय	५०००	६५००
१७.२	स्टेशनरी वा खेलकुद सामग्री कुनै एक प्रकारको सामग्री मात्र बिक्री गर्ने व्यवसाय	२५००	
१८	मनोरन्जन सेवा तथा रिक्तियसन खेल व्यवसाय		
१८.१	सिनेमा हल /चलचित्र घर	१००००	१३०००
१८.२	श्री.डी. १२ डी. अत्याधुनिक सिनेमा हल	१२०००	१५६००
१८.३	फन पार्क / अम्युजमेन्ट पार्क	५००००	
१८.४	पिकनिक स्पोर्ट, स्विमिङ्गपुल	५०००	६५००
१८.५	नेपाली मौलिक सांस्कृतिक बाजा समुह	३५००	
१८.६	बैन्डबाजा लगायत अन्य सुविधा भएको	७५००	
१८.७	खेलकुद सामग्री जिम फिजिकल फिटनेस सामान व्यवसाय	५०००	६५००
१८.८	पुल हाउस स्नुरर	७५००	
१८.९	फुटबल ट्रेनिङ व्यवसाय फुटसल	१००००	
१८.१०	स्केटिङ्ग पार्क तथा विभिन्न खेल अभ्यास गर्ने गराउने व्यवसाय	८०००	
१८.११	डान्स ट्रेनिङ /जुम्बा सेन्टर	७०००	
१८.१२	संगित, नाट्यकला, बाध्यवादन तालिम प्रशिक्षण केन्द्र	५०००	
१८.१३	जिम सेन्टर	५०००	
१९	इन्धन खरीद बिक्री व्यवसाय		
१९.१	पेट्रोल वा डिजेल पम्प भएकोहरू	७०००	९१००
१९.२	पेट्रोल र डिजेल पम्प भएकोहरू	१००००	१३०००
१९.३	ल्युब आयल तथा लुब्रिकेन्ट्स	५०००	६५००
१९.४	मट्टीतेल डिपो	३५००	४५५०
१९.५	ग्यास सिलिन्डर (खुद्रा)/किचन सामग्री खरिद बिक्री गर्ने खुद्रा पसल	३५००	४५५०
१९.६	ग्यास सिलिन्डर (थोक)/ किचन सामग्री थोक पसल	६५००	८४५०
१९.७	कोइला खरिद बिक्री व्यवसाय	१००००	१३०००
१९.८	विद्युतीय सवारी साधन चार्जिङ्ग सेन्टर	१०००	१३००
२०	सञ्चार व्यवसाय		
२०.१	टेलिभिजन स्टेशन	७५००	
२०.२	दुर सञ्चार व्यवसाय एनसेल समेत	२००००	
२०.३	रेडियो स्टेशन ५०० वाट भन्दा कम	३५००	
२०.४	रेडियो स्टेशन ५०० वाट भन्दा बढी	५०००	

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
२०.५	पत्रपत्रिका प्रकाशन	३५००	४५५०
२०.६	अनलाइन पत्रिका	१५००	१९५०
२०.७	केबुल तथा इन्टरनेट सेवा नेटवर्क	१७०००	२२१००
२०.८	टेलिफोन मोबाइल सन्चार सेवा प्रदायक	१५०००	१९५००
२०.९	कम्प्युटर टाइप तथा साइबर क्याफे सन्चालन, सिमकार्ड रिचार्ज कार्ड व्यवसाय लगायतका विविध सेवा संचालन	५०००	६५००
२१	अन्य सेवा तथा व्यवसाय		
२१.१	म्युजिक स्टुडियो	५०००	६५००
२१.२	सिनेमा चलचित्र निर्माण उद्द्योग	७५००	९७५०
२१.३	फोटो स्टुडियो / कलरल्याव / फोटोग्राफी तथा भिडियोग्राफी सेवा	३५००	४५५०
२१.४	फोटोकपि पसल	१५००	१९५०
२१.५	विदेशी मुद्रा सटही / मनिट्रान्सफर (रेमिटान्स) सेवा	७५००	९७५०
२१.६	विज्ञापन एजेन्सी	३५००	४५५०
२१.७	कपडा धुलाइ ड्राइक्लिनर ट्यामलर वास	३५००	४५५०
२१.८	शैलुन व्यवसाय (साधारण)	२०००	२६००
२१.९	शैलुन व्यवसाय (विशिष्टकृत सेवा)	३५००	४५५०
२१.१०	व्युटीपार्लर व्यवसाय		४५००
२१.११	साइन बोर्ड (हातले लेखे) रबर स्टाम्प बनाउने आर्ट पसल		२०००
२१.१२	फलेक्स बोर्ड, ग्लो बोर्ड, डिजिटल साईन बोर्ड तथा ग्राफिक्स डिजाईन व्यवसाय		५०००
२१.१३	कवाडी सङ्कलन तथा विक्री केन्द्र	२००००	२६०००
२१.१४	भवन निर्माण सटरिङ्ग सामग्री सम्बन्धी		६०००
२१.१५	ढल तथा सेफ्टी ट्यांकी सरसफाइ व्यवसाय (मेसिन द्वारा)		५०००
२१.१६	डिजिटल नम्बर प्लेट डिजिटल बोर्ड		५०००
२१.१७	क्याटरिङ्ग र टेन्ट हाउस	१५०००	१९५००
२१.१८	टेन्ट हाउस मात्र	७५००	९७५०
२१.१९	ट्राभल एजेन्सी टुर अपरेटर टिकट बुकिङ्ग फोन फ्याक्स अनलाइन फर्म भर्ने कुरियर जस्ता सेवाहरु	५०००	६५००
२१.२०	प्री आर्मी तालिम		१००००
२१.२१	निजी छात्रावास		१००००
२१.२२	ढुवानी सेवा व्यवसाय ट्रान्सपोर्ट		९१००
२१.२३	धर्मकाँटा व्यवसाय		१००००
२१.२४	योगा प्रशिक्षण		१५००
२१.२५	लुगा गहना भाडामा दिने व्यवसाय		३५००
२१.२६	अनलाइन व्यवसाय	३५००	४५५०

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
२१.२७	शेयर ब्रोकर व्यवसाय	१००००	१३०००
२१.२८	ट्याटु व्यवसाय	५०००	
२१.२९	भिडियो गेमिङ्ग जोन	५०००	
२१.३०	टांक,बकरम,धागो,चुडी,सुँगार तथा कस्मेटिक पसल	३५००	
२२	होटल व्यवसाय स्तर क्षमताका आधारमा		
२२.१	एकतारे होटल	२००००	
२२.२	दुइतारे होटल	२५०००	
२२.३	तिनतारे होटल	३५०००	
२२.४	चारतारे होटल	४५०००	
२२.५	पाँचतारे होटल	५५०००	
२२.६	क्यासिनो / मिनि क्यासिनो, गेमिङ्ग क्लब	१५००००	
२३	निर्माण सेवा व्यवसाय		
२३.१	क बर्गको निर्माण सेवा (सिद्धार्थनगर नगरपालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	२५०००	
२३.२	क बर्गको निर्माण सेवा (अन्य पालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	३००००	
२३.३	ख बर्गको निर्माण सेवा (सिद्धार्थनगर नगरपालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	१५०००	
२३.४	ख बर्गको निर्माण सेवा (अन्य पालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	२००००	
२३.५	ग बर्गको निर्माण सेवा (सिद्धार्थनगर नगरपालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	१००००	
२३.६	ग बर्गको निर्माण सेवा (अन्य पालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	१५०००	
२३.७	घ बर्गको निर्माण सेवा (सिद्धार्थनगर नगरपालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	नविकरण शुल्कलाइ नै व्यवसाय कर मानिने छ - ६०००	
२३.८	घ बर्गको निर्माण सेवा (अन्य पालिकाबाट निर्माण व्यवसाय इजाजत प्रमाणपत्र लिएका)	नविकरण शुल्कलाइ नै व्यवसाय कर मानिने छ - १००००	
२३.९	स्थानिय भवन निर्माण सेवा भवन निर्माणकर्मी	५०००	
२३.१०	विदेशी निर्माण कम्पनी	५००००	
२४	वित्तिय सेवा तथा सहकारी व्यवसाय		
२४.१	क बर्गको वाणिज्य बैंकहरु शाखा कार्यालय	१०००००	
२४.२	ख बर्गको वाणिज्य बैंकहरु शाखा कार्यालय (विकास बैंक)	७५०००	
२४.३	ग बर्गका वित्तिय कारोवार गर्ने संस्थाहरु	५००००	
२४.४	घ बर्गका वित्तिय कारोवार गर्ने संस्थाहरु	३५०००	

व्यवसायको कोड नं.	व्यवसायको नाम	चुक्ता पुँजी १ करोड सम्म भएको	चुक्ता पुँजी १ करोड देखि माथि भएको
२४.५	बीमा कम्पनी		५००००
२४.६	सहकारी बैंक		२००००
२४.७	सहकारी संस्था: रु. १ करोड ५० लाख सम्म चुक्ता शेयर पुँजी भएका सबै सहकारी संस्थाहरु		७५००
२४.८	सहकारी संस्था: रु १ करोड ५० लाख देखि ३ करोड सम्म चुक्ता शेयर पुँजी भएका सबै सहकारी संस्थाहरु		१००००
२४.९	सहकारी संस्था: रु ३ करोड भन्दा बढी चुक्ता शेयर पुँजी भएका सबै सहकारी संस्थाहरु		१५०००
२४.१०	सहकारी संस्था: संघ वा प्रदेशमा दर्ता भई शाखा/सेवा केन्द्र मार्फत सेवा संचालन गरेका सहकारी संस्थाहरु		२००००
२४.११	कृषि सहकारी संस्थाहरु		५०००
२४.१२	कृषि बजार / हाट बजार संचालन / कृषि उपज संकलन केन्द्र		२००००
२५.०	भारत वा तेस्रो मुलुकबाट आयात निर्यात सम्बन्धी व्यवसाय		
२५.१	भारत वा तेस्रो मुलुकबाट आयात निर्यात सम्बन्धी व्यवसाय		१५०००
२६	साधारण मर्मत पसल/व्यवसाय		
२६.१	पुरानो बोरामर्मत पसल		२२५०
२६.२	अन्य साधारण मर्मत पसल		२२५०
२७	छुट भएका वा व्यवसायको प्रकृति नखुलेका शिर्षकहरुको लागि चालू आ.व.को न्यूनतम दर		
२७.१	साधारण प्रकृतिका स्वरोजगारमुलक व्यवसायहरु / घरमै उत्पादन गरी प्रत्यक्ष बजारीकरण नगर्ने खालका व्यवसाय		२२५०
२७.२	विशिष्टकृत व्यवसायहरु		३०००
२७.३	स-शुल्क पार्किङ व्यवसाय		३२५०
२७.४	ईभेन्ट म्यानेजमेन्ट व्यवसाय		३२५०

अनुसूची-७

आर्थिक ऐन, २०८२ को दफा ८ सँग सम्बन्धित

आ.व.२०८२/०८३ को लागि हाट बजार बहाल विटौरी शुल्क दर

क्र.सं.	विवरण	एकाई दर / प्रति स्क्वा. फिट
१	ए ब्लक भित्र भुईँतलाको खुला स्थान/सटरमा	३/-
२	ए ब्लक भित्र भुईँतलाको सटर/कवलमा	३/-
३	ए ब्लक भित्र पहिलो/दोस्रो/तेस्रो/चौथो तला	२/-
४	भवन परिसर / बाहिर खाली स्थानमा रहने ठेला	२००/-

क. घुम्ति व्यवसायको हकमा दैनिक बैठकी शुल्क संकलन गर्न सकिनेछ ।

ख. मासिक बहालमा लिन चाहने हाटबजार बाहेक अन्य प्रयोजनको लागि ए ब्लक संचालन सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनको सिफारिस बमोजिमको दरमा सूचना आह्वान गरी ठेक्का गर्न सकिनेछ ।

अनुसूची-८

आर्थिक ऐन २०८२ को दफा ९ सँग सम्बन्धित

आ.व. २०८२/०८३ का लागि नगर क्षेत्र भित्र लागू हुने सवारी साधन पार्किङ शुल्कको दर

क्र.स.	विवरण	पार्किङ शुल्क दर		
		प्रति घण्टा	प्रति दिन	मासिक
१	साईकल	५००	२०००	२००००
२	मोटर साइकल	१०००	४०००	५००००
३	हलुका सवारी साधन (जिप, कार, भ्यान)	२०००	८०००	१०००००
४	भारी सवारी साधन (बस, मिनी बस, ट्रक)	३०००	१२०००	१५००००

- १- सिद्धार्थनगर नगरपालिका नगरक्षेत्र भित्र नगरकार्यपालिकाले पार्किङका लागि उपलब्ध गराएको पार्किङ स्थलमा यो शुल्क लागू हुनुका साथै निजी पार्किङ संचालन गर्न चाहने व्यक्ति वा संघसंस्थाले समेत यसै दरमा पार्किङ सेवा उपलब्ध गराउनु पर्नेछ ।
- २- सिद्धार्थनगर नगरपालिका नगरक्षेत्र भित्र नगरकार्यपालिकाले पार्किङ निषेध (No Parking) भनि तोकिएको स्थान बाहेकका स्थानमा नगरको सडक यातायात (Traffic) लाई असर नपर्ने गरी ट्रफिक प्रहरीसँग समन्वय गरी निशुल्क पार्किङ (सवारी साधनको प्रकार तोकेर) उपलब्ध गराएको स्थानमा पार्किङ शुल्क लाग्ने छैन
- ३- सिद्धार्थनगर नगरपालिका नगरक्षेत्र भित्र नगरकार्यपालिकाले पार्किङ निषेध (No Parking) भनि तोकिएको स्थानमा नगरको सडक यातायात (Traffic) लाई असर पर्ने गरी सवारी साधन पार्किङ गरेको खण्डमा भएको पाईएमा स्थानीय सरकार संचालन ऐन-२०७४ अनुसार स्थानीय बजार व्यवस्थापन कार्यमा अवरोध सिर्जना गरेको ठहराई कार्यवाहीका साथै आर्थिक ऐनमा तोकिए अनुसारको जरिवाना समेत गरिनेछ ।

अनुसूची- ९

आर्थिक ऐन २०८२ को दफा १० सँग सम्बन्धित

आर्थिक वर्ष २०८२/०८३ को लागि कबाडी करको दर

सि. नं.	नाम /विवरण	इकाई	दर रकम रु. मा
१	खाली सिसि (बियर) बोतल	प्रति गोटा	रु. ०।३०
२	खाली सिसि (मदिरा र अन्य) ५०० एम एल भन्दा माथि	प्रति गोटा	रु. ०।३०
३	खाली सिसि (मदिरा र अन्य) ५०० एम एल भन्दा तल	प्रति गोटा	रु. ०।१५
४	काँचको टुक्राहरु (फुटेको सिसा)	प्रति केजि	रु.१।००
५	प्लास्टिक (बोतल, चाडाकुडा पुराना जुत्ता चप्पल ग्यालेन र जर्किन आदि	प्रति केजि	रु. ०।५०
६	खाली बोरा		
७	क) ५० के.जी. सम्म खाद्यान्न अटने प्लास्टिक बोरा	प्रति गोटा	रु. ०।२०
८	ख) ५० के.जी. सम्म खाद्यान्न अटने जुटको बोरा	प्रति गोटा	रु.०।२५
९	ग) १०० के.जी. सम्म खाद्यान्न अटने जुटको बोरा	प्रति गोटा	रु. ०।४०
१०	तेलको टिन		
१०.१	क) १० लि. भन्दा बढि अट्ने	प्रति गोटा	रु.१०।००
१०.२	ख) १० लि. भन्दा कम अट्ने सानो	प्रति गोटा	रु.५।००
पुनः प्रशोधन गरी पुनः प्रयोग हुने			
१	झिण्डु (प्राकृतिक र कृतिम उनका टुक्रा)	प्रति केजि	रु. २।००
२	गार्मेण्टको कपडाको टुक्रा		रु. २।००
३	जलेको मोबिल		रु.१।००
४	जुट र कार्पेटका टुक्रा		रु. ०।५०

सि. नं.	नाम /विवरण	इकाई	दर रकम रु. मा
५	टायर टयुब		रु. ११००
६	थोत्रोटिन		रु.०१५०
७	पुरानो ड्रम		रु.०१५०
८	पुरानो कागज		रु.०१३०
८	क) अखबार (न्युजप्रिन्ट)		रु.०१४०
८	ख) अन्य कागज (कार्टुन समेत)		रु.०१५०
९	धातुका टुक्राहरु र पत्रु भई काम नलाग्ने भएको धातु सामानहरु		
९.१	क) फलाम		रु. २१००
९.२	ख) अन्य धातु (पित्तल, तामा, आदी)		रु. ५१००
९.३	ग) थोत्रीएर काम नलाग्ने मेशिनर औजार		रु. २१००
१०	पोलिथिन पाइपका टुक्राहरु		रु. ०१५०
११	लिडको धुलो र टुक्राहरु		रु. २१००
११.१	प्रचलित कानुनले निषेधित गरे बाहेको पंछिहरु जस्तै कुखुरा, हाँस जस्ता पंछिहरुको प्त्राँख		रु. ११५०
१२	हाड सिंग खुर		
१२.१	हाड		रु. ११००
१२.२	सिंग खुर		रु. २१००
१३	छाला		
१३.१	छाला ठुलो		रु. ३०१००
१३.२	छाला सानो		रु.१५१००

अनुसूची-१०

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा १ सँग सम्बन्धित
आ.व. २०८२/०८३ का लागि भौतिक पूर्वाधार उपयोग शुल्कको दर

क्रम संख्या	विवरण	दर
क	स्वदेशी सवारी साधनका लागि	
१	बस, ट्रक,	३५१००
२	टेक्टर	२५१००
३	निजी तथा भाडा जिप, कार, भ्यान	१५१००
४	मिनीबस, मिनी ट्रक	२५१००
५	हेण्ड टेक्टर, टायर गाडा	१५१००
ख	विदेशी सवारी साधनका लागि	
१	बस, ट्रक	५००१००
२	टेक्टर	२००१००
३	निजी तथा भाडा जिप,कार, भ्यान	१००१००
४	मिनीबस, मिनी ट्रक	३००१००
५	रिक्सा, टायर गाडा	१०१००
६	६ चक्का सम्मको टुली	३००१००
७	६ चक्का भन्दा माथिको टुली	५००१००

अनुसूची-११

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा २ सँग सम्बन्धित
आ.व.२०८२/०८३ का लागि बसपार्क प्रवेश तथा पार्किङ्ग शुल्कको दर

सिद्धार्थ बसपार्क प्रवेश शुल्क (पटके)		
सि.न.	विवरण	दर

१	लामोदुरीमा चल्ने सवारी साधन बस,मिनीबसको	८५१००
२	छोटोदुरीमा चल्ने सवारी साधन बस,मिनीबसको	५०१००
३	लामोदुरीमा चल्ने सुमोजिप आदीमा	५०१००
४	टेम्पो, टयाक्सी, जिप आदीमा	२५१००
५	मोटर साइकल	१०१००
६	रिक्सा प्रति ट्रिप	५१००
७	बसपार्क रात्री गाडी पार्किङ,शुल्क	१००१००

अनुसूची १२

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा ३ सँग सम्बन्धित

सार्वजनिक पार्क प्रवेश शुल्क (पिकनिक तथा अन्य सुविधा उपलब्ध भएका पार्कहरूका लागि)

क्र.स.	विवरण	दर
१	सार्वजनिक पार्क प्रवेश शुल्क	रु.१०/- प्रति व्यक्ति
२	पिकनिक स्पट/स्टलको प्रयोग	रु.१,५००/-
३	चलचित्र छाँयाकन	रु.५००/- प्रतिदिन

अनुसूची -१३

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा ४ सँग सम्बन्धित

अचल सम्पत्ति वा कुनै विषयको मूल्याङ्कन सम्बन्धि सेवा शुल्क

विवरण	दर
अचल सम्पत्तिको मूल्याङ्कन दस्तुर	०.१२ प्रतिशत

अनुसूची-१४

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा ५ सँग सम्बन्धित

आ.व.२०८२/०८३ को लागि सिफारिस दस्तुर तथा सेवा शुल्कको दर

क्र.सं	विवरण	दर
१. दस्तुर, सिफारिस दस्तुर तथा शुल्कहरू		
१.१	निवेदन दस्तुर (प्रचलित कानून बमोजिम)	१०/-
१.२	नक्कल दस्तुर पहिलो पाना (प्रतिलिपि प्रमाणित दस्तुर)	२००/-
१.३	त्यसपछिको पानाहरू (प्रतिलिपि प्रमाणित दस्तुर)	५०/-
१.४	कन्सुलर प्रमाणिकरणका लागि नगर कार्यपालिकाको कार्यालयबाट रुजु प्रमाणिकरण दस्तुर (प्रत्येक पानाको लागि)	२००/-
१.५	शिक्षा प्रशासन तर्फ आधारभूत तह (कक्षा ८) परीक्षाको ग्रेडसिट सच्याउने / प्रतिलिपि निकाल्ने	३००/-
१.६	न्यायिक समिति तर्फ शुल्क तथा दस्तुर	
	१.६.१ फिरादपत्र दर्ता दस्तुर	६००/-
	१.६.२ प्रतिउत्तर दर्ता शुल्क	२००/-
	१.६.३ नक्कल दस्तुर प्रतिपाना	२०/-
	१.६.४ मिलापत्र दस्तुर	तोके बमोजिम
१.७	चारकिल्ला प्रमाणित सिफारिस दस्तुर तर्फ	

क्र.सं	विवरण	दर
१.७.१	बिक्री प्रयोजनका लागि चारकिल्ला प्रमाणित	
	१.७.१.१ एक कट्टा सम्म	२०००।००
	१.७.१.२ एक कट्टा देखि दूई कट्टा सम्म	३०००।००
	१.७.१.३ दूई कट्टा देखि पाँच कट्टा सम्म	४५००।००
	१.७.१.४ पाँच कट्टा देखि माथि जतिसूकै क्षेत्रफलमा	१००००।००
१.७.२	बैङ्किङ प्रयोजनका लागि चारकिल्ला प्रमाणित	
	१.७.२.१ एक कट्टा सम्म	१०००।००
	१.७.२.२ एक कट्टा देखि दूई कट्टा सम्म	१५००।००
	१.७.२.३ दूई कट्टा देखि पाँच कट्टा सम्म	२०००।००
	१.७.२.४ पाँच कट्टा देखि माथि जतिसूकै क्षेत्रफलमा	३०००।००
१.७.३	चारकिल्ला सिफारिश अन्य प्रयोजन	५००।००
१.८	नामसारी सिफारिस (घर र जग्गा नामसारी)	५००।००
१.९	अन्य सबै प्रकारका सिफारिस दस्तुर	५००।००
१.१०	विदेशमा पढन जाने विद्यार्थीको हकमा सम्बन्धीत विश्व विद्यालयको सहमतीको पत्रको प्रमाण पेश गरेमा सम्पत्ति मूल्यांकन सिफारिश दस्तुर	१८२५।००
१.११	नागरिकता सिफारिश	
१.११.१	नागरिकता सिफारिश (वंशज)	१२५।००
१.११.२	नागरिकता सिफारिश (जन्मसिद्ध)	१२५।००
१.११.३	नागरिकता सिफारिश (वैवाहिक)	२५०।००
१.११.४	नागरिकता सिफारिश (अंगिकृत)	१०००।००
१.१२	नाता प्रमाणित सिफारिश	५००।००
१.१३	अङ्ग्रेजी भाषामा सिफारिश तथा प्रमाणित दस्तुर	१०००।००
१.१४	शैक्षिक प्रमाण पत्र प्रतिलिपी प्रमाणित दस्तुर प्रति पाना	२०।००
१.१५	प्राइभेट फर्म, घ वर्ग निर्माण व्यवसाय प्रमाणपत्र प्रतिलिपि, घरेलु तथा साना उद्योग तथा वाणिज्य सम्बन्धि फर्म नामसारी तथा ठाउँसारी गर्नको लागि सिफारिस	५००।००
१.१६	उद्योग स्थापना सिफारिश शुल्क	
१.१६.१	पुँजी रु.पचास लाख भन्दा माथि भएका	३०००।००
१.१६.२	साना तथा घरेलू उद्योग तथा पुँजी रु. पचास लाख सम्म भएका	१०००।००
१.१७	धारा तथा विद्युत जडान सिफारिश शुल्क	५००।००
१.१८	टेण्डर फारम, कोटेशन फारम	नियमानुसार
१.१९	लालपूजा हराएर प्रतिलिपीका लागि सिफारिश दस्तुर	२५०।००
१.२०	संस्था दर्ता सिफारिश	१५००।००
१.२१	धारा जडान गर्दा पिच काटदा	

क्र.सं	विवरण	दर
१.२१.१	धरौटी वापत	१००००।००
१.२१.२	धारा जडान गर्न पिच काटदा १० वर्ग फिट सम्म	५०००।००
१.२१.३	१० वर्ग फूट भन्दा माथि प्रति वर्ग फूट पक्क सडक काटदा	७५०।००
१.२१.४	कच्ची ग्रेभल सडक काटेमा	१५००।००
१.२१.५	एक साइड काटेमा (सडक आफै पूर्ण पर्ने)	५००।००
२	सवै प्रकारका शुल्कहरु	
२.१	बहाल बिटौरी शुल्क: नगरपालिकामा दर्ता कायम रहेका घरबास डिही मिन्हा जग्गाको बहाल बिटौरी शुल्क	
	२.१.१ खालि जग्गा रहेकोमा प्रति धुर	५०/-
	२.१.२ जग्गा भवन समेत रहेकोमा प्रति धुर	७५/-
३	नगरपालिकामा सेवाप्रदायकहरु निर्माण, मालसमान आपूर्तिकर्ता, परामर्शदाता र अन्य सेवाको लागि सुचिदर्ता गर्दा लाग्ने शुल्क (सि.न.पा. मा व्यवसाय दर्ता भएको बाहेक) नगरपालिका भित्र ठेगाना रहने गरी खोलिएका व्यवसायको हकमा व्यवसाय दर्ता अनिवार्य गरेको हुनुपर्ने ।	५००।००
४	नगरपालिका भित्र सेवा सञ्चालन गर्ने सम्पूर्ण निर्माण व्यवसायी / निर्माणकर्मीहरुको सुचीकृत दस्तुर	२०००/-
५	जग्गाको नाप जांच गरी प्रमाणित गरे वापत	१०००।००
६	मुल्याङ्कन दस्तुर तर्फ: अचल सम्पत्तिको मुल्याङ्कन दस्तुर	०.१२ प्रतिशत
७	जग्गाको कित्ताकाट गर्न सिफारिस दस्तुर	
	७.१ जग्गा विकास प्रयोजन (प्लटिङ गर्ने प्रयोजन) दश कट्टा सम्म	१००००।००
	७.२ जग्गा विकास प्रयोजन (प्लटिङ गर्ने प्रयोजन) दश कट्टा भन्दा माथि	२००००।००
	७.३ अंशबण्डाका लागि	५००।००
	७.४ कित्ताकाट सिफारिस एक प्रयोजनका लागि भई अर्को प्रयोजनमा प्रयोग गरेको प्रमाणित भएमा जरिवाना	५००००।००
८	जग्गाको हक सम्बन्धमा सिफारिस (सामाजिक, धार्मिक, गैरसरकारी तथा गैरनाफामूलक संस्थाको हकमा निःशुल्क)	१०००।००
९	बहालमा दिएको घरजग्गा तथा संरचना बडा कार्यालयको रोहवरमा खाली गराउदा /ताला तोड्दा	५०००/-
१०	निशुल्क रुपमा प्रदान गरिने सिफारिसहरु	
	१०.१ बडा कार्यालयबाट नगरकार्यपालिकालाई गरिने सिफारिसहरु	निःशुल्क
	१०.२ बडा कार्यालयबाट आर्थिक रुपले विपन्न, अशक्त, असहाय, अनाथको पालन पोषणको लागि गरिने सिफारिश	निःशुल्क
	१०.३ बडा कार्यालयबाट आर्थिक अवस्था कमजोर रहेको भनि गरिने सिफारिश	निःशुल्क

क्र.सं	विवरण	दर
	१०.४ वडा कार्यालयबाट निशुल्क स्वास्थ्य उपचारको सिफारिस गरिने सिफारिश	निःशुल्क

अनुसूची-१५

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा ६ सँग सम्बन्धित
आ.व.२०८२/०८३ का लागि विविध सेवा शुल्कको दर

क्र. सं.	भवनको क्षेत्रफल	क्षेत्र		
		व्यावसायिक	आवासिय	कृषि
१	३००० वर्गफुट सम्म	१०००	७५०	५००
२	३००१ देखि ५००० सम्म	१५००	१२५०	७५०
३	५००१ देखि ६००० सम्म	२०००	१५००	१०००
४	६००१ देखि ८००० सम्म	२५००	२०००	१५००
५	८००१ देखि माथि जतिसुकै भए पनि	५०००	२५००	२०००

- सम्पत्ति कर निर्धारण गरी कर संकलन गर्दा संकलन गर्नुपर्ने।

आर्थिक ऐन २०८२ को दफा ११ को उपदफा ६ सँग सम्बन्धित
आ.व.२०८२/०८३ का लागि सरसफाई तथा फोहरमैला व्यवस्थापन शुल्कको दर

फोहरमैला संकलन तथा सरसफाई शुल्क

क्र.सं.	भवनको क्षेत्रफल	मासिक दर		
		बजार क्षेत्र / दैनिक संकलन तथा सरसफाई हुने क्षेत्र	आवासिय क्षेत्र / साप्ताहिक संकलन हुने	ग्रामिण क्षेत्र
१	३००० वर्गफुट सम्म	३०	२०	५
२	३००१ देखि ५००० सम्म	४०	२५	५
३	५००१ देखि ६००० सम्म	५०	३०	५
४	६००१ देखि ८००० सम्म	६०	३०	५
५	८००१ देखि माथि जतिसुकै भए पनि	८०	३५	५

क. फोहरमैला वर्गीकरण गरी कुहिने / नकुहिने / धातुजन्य गरी छुट्याएर राख्नु पर्नेछ । ग्रामिण तथा आवासिय क्षेत्रमा कुहिने फोहरको व्यवस्थापन सम्बन्धित घरधनिले कम्पोष्ट विन वा खाल्डोमा पुरेर गर्नुपर्नेछ । आवासिय तथा ग्रामिण क्षेत्रबाट कुहिने फोहर संकलन गरिनेछैन ।

ख. बजार क्षेत्रमा कुहिने फोहर दैनिक, नकुहिने प्लाष्टिकजन्य फोहर १ दिन विराएर र धातुजन्य फोहर साप्ताहिक रुपमा संकलन गरिनेछ । कुहिने र नकुहिने फोहर वेगलावेगलै सवारीसाधनबाट संकलन गरिने भएकोले घरधनिले छुट्याएर राख्नु पर्ने र सम्बन्धित सवारी साधनमा त्यस्तो फोहर राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

- ग. फोहरमैला संकलन तथा सरसफाई शुल्क तिर्नुपर्ने दायित्व सम्बन्धित घरधनिको हुनेछ । फोहरमैला व्यवस्थापन/ सरसफाई शुल्क सम्पत्ति कर निर्धारण गरी कर संकलन गर्दा संकलन गरिनेछ । अथवा नगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप फोहरमैला व्यवस्थापन गरेमा साझेदार पक्षले यस्तो शुल्क संकलन गर्नसक्नेछ ।
- घ. टोल विकास / टोल सुधार समिति गठन भएका वडामा नगरपालिकाले सम्झौता गरी टोल सुधार समितिलाई फोहरमैला व्यवस्थापन तथा शुल्क संकलनको जिम्मेवारी तोक्न सक्नेछ ।

अनुसूची-१६

आर्थिक ऐन २०८२ को दफा १२ सँग सम्बन्धित

आ.व.२०८२/०८३ का लागि घर नक्सा सम्बन्धि शुल्क, दस्तुर तथा जरिवाना को विवरण

क्र.सं.	विवरण	शुल्क, दस्तुर र जरिवानाको दर
१	आर.सी. सी. सिमेन्टको जोडाईमा प्रति वर्गफिट भुइतलाका लागि	१५।००
२	आर.सि.सि.सिमेन्ट जोडाईमा प्रत्येक थप तलाको लागि	१७।००
३	आर.सी. सी. सिमेन्टको जोडाईमा बाहेक अन्य निर्माण सामग्री प्रयोग भएमा प्रति वर्गफिट भुइतलाका लागि	१०।००
४	महिलाको नाममा नक्शा पास भएमा साविक दस्तुरमा प्रति वर्गफिट रु.१।०० छुट दिइने ।	
५	वेसमेन्ट प्रति वर्गफिट	१५।००
६	स्वीमीड. पुल प्रति वर्गफिट	१५।००
७	काठको टाडी वा काचो डटा गारोमा प्रति वर्गफिट	२।००
८	माटो, छाप्रो, आदीलाई छुट तर न.पा.को इजाजत लिई निर्माण गर्नुपर्ने	०।००
९	घर नक्सा दर्ता दरस्वास्त फारम दस्तुर	१०००।००
१०	घर नक्सा प्रतिलिपी दस्तुर	३००।००
११	कम्पाउण्डवालको प्रति रनिड. फिट	२५।००
१२	सडक मर्मत सम्भार शुल्क प्रति नक्शा	५०००।००
१३	घरनक्शा नामसारी दस्तुर (एकाघर बाहेक)	कायम नक्सा पास दस्तुरको पचास प्रतिशत
१३.१	घरनक्शा नामसारी दस्तुर (एकाघर)	१०००।००
१४	जरिवाना	
१४.१	इजाजत नलिई मापदण्ड अनुसार भवन निर्माण रहेको भवनको नक्शा पास प्रक्रियाका लागि पेश हुन आएको	
१४.१.१	आर.सि.सि.लोड बियरिङ्ग, स्टिल स्क्वचर तथा अन्य नक्शाको हकमा	कायम नक्सा पास दस्तुरको शत प्रतिशत
१४.२	स्विकृति बिना एक चरणको अगाडी कार्य सम्पन्न गरेको अवस्थामा	लाग्ने दस्तुरको थप तिस प्रतिशत
१४.२.१	प्लिन्थ लेभल स्विकृति लिई निर्माण गरेको तर सुपर स्क्वचरको स्विकृति नलिएको अवस्थामा	लाग्ने दस्तुरको थप तिस प्रतिशत
१४.३	घरनक्सा दर्ता गरि स्विकृत नगराई भवन निर्माण गरेको अवस्था	कायम नक्सा पास दस्तुरको शत प्रतिशत
१४.४	मापदण्डमा रहेको भवनको नक्शा स्विकृत भन्दा १०० वर्गफिट भन्दा बढि क्षेत्रफल वा तला गरेको वा दुवै भएमा	लाग्ने दस्तुरका थप तिस प्रतिशत
१४.५	सार्वजनिक जग्गा तर्फ तोकिएको सेट ब्याक नछोडेको हकमा प्रति वर्ग फिट जरिवाना लिई मिचेको सार्वजनिक जग्गामा परेको संरचनाको भाग भत्काउने	प्रति वर्ग फिट पन्ध्र रुपिया ।
१४.६	नगरपालिकाबाट तोकिएको खुल्ला क्षेत्र नछोडी निर्माण कार्य गरेमा प्रति वर्ग फिट जरिवाना लिई भत्काउने	प्रति वर्ग फिट पन्ध्र रुपिया ।
१४.७	घरनक्शा दर्ता वा मापदण्ड विपरित भवन निर्माण भई रहेको भवनको निर्माण कार्य रोक्न जानकारी गराउँदा समेत अटेर निर्माण कार्य गरि रहेको अवस्थामा निर्माण सामग्री जफत गरि शर्त सहित सहमत भई सामग्री फिर्ता दिनु परेमा जरिवाना	२५००
१५	जग्गा, कुलो, सिमानाको सम्बन्धमा विवाद भई छुट्याउन निवेदन आएमा नगरपालिकाको अमिन खटि जानु पर्ने भएमा फिलड खटाए बापत शुल्क	१०००
१६	घरजग्गा सम्बन्धि विवाद उजुरी दर्ता गर्दा धरौटी (उजुरी फरक ठहरे धरौटी फिर्ता नहुने)	१०००

क्र.सं.	विवरण	शुल्क, दस्तुर र जरिवानाको दर
१७	साविकमा ३०० प्रतिशत दस्तुर तथा जरिवाना बभाई भवनको नक्शा नियमित गर्नका लागि निवेदन दिई नक्शा नियमितको काम बाकी रहेकाहरूको लागि हाल अभिलेखिकरण गर्दा थप शुल्क, दस्तुर तथा जरिवाना नलाग्ने ।	-

अनुसूची-१७

आर्थिक ऐन, २०८२ को दफा १३ सँग सम्बन्धित

आ.व. २०८२/०८३ का लागि सवारी साधन गरेको दर तथा रुट अनुमति शुल्क

- १- स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४-क अनुसार टाँगा, रिक्सा, अटो रिक्सा र ई-रिक्साको सवारी गरेको दर निर्धारण तथा सङ्कलन गरी आफ्नो कोषमा दाखिला गर्न सक्नेछ भनि उल्लेख भएको हुँदा नगरपालिका अन्तर्गत संचालन हुने ई-रिक्सा तथा अटो रिक्साको सवारी साधन कर प्रदेश आर्थिक ऐन, २०८१ मा उल्लेख भएको दर अनुसार संकलन गरिनेछ भने नगरपालिकाले रुट इजाजत प्रदान गरेका रिक्साहरूको रुट अनुमतिको वार्षिक शुल्क देहाय बमोजिम संकलन गरिनेछ ।

क्र.सं.	विवरण	दर
१	नयाँ दर्ता निवेदन दस्तुर	१००/-
२	वार्षिक सवारी रुट इजाजत दस्तुर (अटो रिक्सा)	३७००/-
३	वार्षिक सवारी रुट इजाजत दस्तुर (ई रिक्सा)	२५००/-
४	रुट इजाजत नवीकरण दस्तुर	२०००/-
५	नामसारी दस्तुर	दर्ता शुल्क सरह लाग्नेछ ।
६	रुट इजाजत खारेजी शुल्क (ईजाजत खारेज हुने आर्थिक वर्षको नवीकरण पश्चात)	२००/-
	अन्य व्यवस्था कार्यविधिमा तोके बमोजिम हुनेछ ।	

अनुसूची-१८

आर्थिक ऐन २०८२ को दफा १४ सँग सम्बन्धित

आ.व. २०८२/०८३ का लागि विज्ञापन गरेको दर

क्र.सं.	विवरण	दर
१	डिजिटल डिस्प्ले बोर्ड प्रति वर्ग फिट	१००/-
२	होडिड. बोर्ड, नियोन साइन तथा अन्य ठुला विधुतिय बोर्ड प्रति वर्ग फिट	१००।००
३	ग्लो साइन बोर्ड प्रति वर्ग फिट	७०।००
४	भित्ति लेखन प्रति वर्ग फिट	४०।००
५	व्यानर प्रति गोटा (पटके एक हप्ता सम्मको लागी)	१००।००
६	व्यवसायिक दृष्टिले रिक्साबाट प्रचार गर्दा प्रतिदिन	१०००/-
७	व्यवसायिक दृष्टिले अन्य चारपाङ्गे सवारीसाधनबाट प्रचार प्रसार गर्दा प्रतिदिन	३००/-
८	ई रिक्साबाट फ्लेक्स वा स्टिकरबाट विज्ञापन प्रति वर्ग फिट	५०/-

- क. विज्ञापनकर्ताले विज्ञापन ऐन, नियमावली तथा नगरपालिकाको निर्देशिका भित्र रही विज्ञापन गर्नु गराउनु पर्नेछ ।
- ख. विज्ञापन राख्न चाहने व्यक्ति / संस्था/ फर्म/ उद्योग / कम्पनीले अनुमति लिएर मात्र विज्ञापन राख्नु पर्नेछ । अनुमति नलिएका विज्ञापन तथा प्रचार सामग्रीहरूलाई नगरपालिकाले लाग्ने करमा शतप्रतिशत जरिवाना गरी स्वीकृति प्रदान गर्न वा विज्ञापन सामग्री हटाउन सक्नेछ ।
- ग. मेला महोत्सव तथा सचेतनामुलक प्रचारप्रसार सम्बन्धि कार्यक्रम संचालनको स्वीकृति प्रदान गर्दा नगरपालिकाले निर्णय गरी छुट प्रदान गर्न सक्नेछ ।
- घ. प्रचलित कानूनले निशेध गरेका सामग्री विज्ञापन गर्न पाइनेछैन ।

अनुसूची-१९

आर्थिक ऐन २०८२ को दफा १५ सँग सम्बन्धित
आ.व.२०८२/०८३ का लागि मनोरन्जन करको दर

क्र.स.	विवरण	दर
१	लुम्बिनी प्रदेशको आर्थिक ऐन, २०८२ व्यवस्था भए अनुसार	

अनुसूची - २०

आर्थिक ऐन २०८२ को दफा १६ सँग सम्बन्धित
प्राकृतिक स्रोतको संकलन तथा बिक्री शुल्क

क्र.स.	विवरण	दर
१	लुम्बिनी प्रदेशको आर्थिक ऐन, २०८२ व्यवस्था भए अनुसार	

अनुसूची-२१

आर्थिक ऐन २०८१ को दफा १७ सँग सम्बन्धित
प्राइभेट फर्म दर्ता नियमावली, २०७६ को नियम ८- १ अनुसार स्थानिय तहमा दर्ता, नवीकरण र अद्यावधिक गर्नुपर्ने
प्राइभेट फर्मले बुझाउनु पर्ने दस्तुरको विवरण

क्र.स.	विवरण	रकम रु.
१	प्राइभेट फर्म / उद्योग दर्ता निवेदन दस्तुर	१००।००
२	प्राइभेट फर्म / उद्योग दर्ता शुल्क	१०००।००
३	नवीकरण दस्तुर	लुम्बिनी प्रदेशको आर्थिक ऐन २०८२ व्यवस्था भए अनुसार
४	नामसारी/ठाउँसारी	१०००/-
५	पूँजीथपको लागि घरेलु तथा साना उद्योग कार्यालयमा सिफारिस	५००/-
६	दर्ता खारेजी दस्तुर	२००/-
७	प्रमाणपत्र प्रतिलिपि दस्तुर	५००/-

अनुसूची-२२

आर्थिक ऐन २०८२ को दफा १८ सँग सम्बन्धित
आ.व. २०८२/०८३ का लागि सामाजिक संघ, संस्था, क्लब दर्ता र नवीकरण दस्तुरको दर

क्र.सं.	विवरण	दर्ता दस्तुर	नवीकरण दस्तुर
१	अन्तर्राष्ट्रिय स्तरको संघ संस्था क्लब (आ.ऐन.जि.ओ.)	५०००।००	२०००।००
२	राष्ट्रिय स्तरको संघ संस्था क्लब (ऐन.जि.ओ.)	२०००।००	१०००।००
३	स्थानिय स्तरका क्लब	१०००।००	५००।००
४	टोल सुधार/विकास समिति	निशुल्क	निशुल्क

५	आमा समुह / बाल क्लब	निशुल्क	निशुल्क
६	निजी संस्था	२०००।००	१५००।००
७	संघ तथा प्रदेश स्तरिय सहकारी सूचिकरण दस्तुर	१०००।००	नलाग्ने
८	नगरपालिकाले ईजाजतपत्र प्रदान गरेको बाहेक अन्यत्र दर्ता भएका प्राइभेट फर्म/ साझेदारीफर्म/ उद्योग/ कम्पनी/ व्यवसायिक प्रतिष्ठानहरु सूचिकृत दस्तुर	नलाग्ने	नलाग्ने

क्र.सं.	विवरण	दर
१	कृषक समूह दर्ता शुल्क	२००।००
२	कृषक समूह नवीकरण शुल्क	१००।००
३	रसायनिक मल बिक्रेता सूचि दर्ता	५००।००
४	रसायनिक मल बिक्रेता नवीकरण	२००।००
५	विद्युत जडान/ कृषि मिटर जडान	५००।००

आ.व. २०८२/०८३ का लागि निजी अस्पताल तथा अन्य स्वास्थ्य संस्था स्थापना र नवीकरण दस्तुरको दर

सि.न.	संस्थाको किसिम	दस्तुर निर्धारण	स्थापनाका लागि दस्तुर रकम रु.	नवीकरणका लागि दस्तुर रकम रु.
१	अस्पताल तथा नर्सिङ्ग होम	प्रति शैया	१००००।००	१०००।००
२	डायग्नोस्टिक सेन्टर	प्रति सेवा/ सेवा प्रकार	२००००।००	२०००।००
३	पोलिक्लिनिक / क्लिनिक	प्रति सेवा/ सेवा प्रकार	२००००।००	२०००।००
४	आयुर्वेद अस्पताल / वैकल्पिक चिकित्सा	प्रति शैया	२०००।००	५००।००
५	आयुर्वेद क्लिनिक	प्रति सेवा/ सेवा प्रकार	५०००।००	५००।००
६	प्राथमिक उपचार केन्द्र		५०००।००	२०००।००
७	ल्याब / प्याथलोजी		५०००।००	२०००।००

घ वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी दस्तुरको विवरण

क्र.सं.	विवरण	दस्तुर रकम रु.
१	नयाँ ईजाजतपत्र दस्तुर	१५०००।००
२	ईजाजतपत्र नवीकरण दस्तुर	६,०००।००
३	ईजाजतपत्र प्रतिलिपी दस्तुर	१,०००।००
४	नामसारी दस्तुर	५,०००।००
५	ठाउँसारी भई जानेका लागि सिफारिस दस्तुर	२,५००।००
६	ठाउँसारी भई आउनेका लागि सिफारिस दस्तुर	७,५००।००

आ.व. २०८१/०८२ का लागि निजी विद्यालय / शैक्षिक / भाषा / व्यवसायिक तालिम केन्द्र अनुमति तथा कक्षा थप दस्तुरको दर

विद्यालय स्तर	निजी विद्यालय अनुमति दस्तुर	निजी विद्यालय कक्षा थप अनुमति दस्तुर
आधारभुत विद्यालय	२००००।००	१००००।००
आधारभुत देखि माथि मा.वि. सम्म	४००००।००	२००००।००
लैङ्गवेज, कोचिङ्ग, ट्रेनिङ्ग सेन्टर	१००००।००	

अनुसूची-२३

आर्थिक ऐन २०८२ को दफा १९ सँग सम्बन्धित

आर्थिक वर्ष २०८२/०८३ को लागि आन्तरिक आय ठेका बन्दोबस्त सम्बन्धि

क्र.सं.	विवरण	वार्षिक न्युनतम ठेका अंक रकम (मु.अ.कर समेत)	कैफियत
१	भैतिक पूर्वाधार शुल्क	कार्यपालिकाले तोके बमोजिम	एक आर्थिक वर्षका लागि
२	बसपार्क प्रवेश तथा पार्किङ्ग शुल्क	५६,०५,१७२।४६	एक आर्थिक वर्षका लागि
३	विज्ञापन कर संकलन	११३३३५३६।९९	तीन आर्थिक वर्षको लागि
४	कबाडी कर संकलन	६०,००,०००।००	एक आर्थिक वर्षका लागि
५	ए ब्लकको पार्किङ्ग आय ठेका	३,००,०००/-	एक आर्थिक वर्षका लागि

अनुसूची-२४

आर्थिक ऐन २०८२ को दफा २० सँग सम्बन्धित

भवन भाडा (बहाल) विवरण

आ.व.२०८२/०८३ देखि लागू हुने सरकारी सम्पत्ति भाडा बहाल आयको विवरण

नगरपालिका सँग बहाल सम्झौतामा उल्लेख भए बमोजिम

लामो अवधिको लिज सम्झौतामा रहेको सम्पत्ति तर्फ

वडा नं.	सम्पत्तिको विवरण	सम्झौता बमोजिम हुने वार्षिक लिज रकम
सि.न.पा.वडा नं.१३	सभागृह	४,००,०००।००
सि.न.पा.वडा नं.६	सिद्धार्थ बाल उद्यान	१,७५,०००।००

अनुसूची-२५

आर्थिक ऐन २०८२ को दफा २१ सँग सम्बन्धित

आ.व.२०८२/०८३ को आन्तरिक आय प्रक्षेपण

क्र.सं.	आन्तरिक आय शीर्षक	कर/ शुल्क लाग्ने अवस्था	आम्दानी शीर्षक	२०८१/०८२ को यथार्थ	२०८२/०८३ को लागि प्रस्तावित
		आन्तरिक आय तर्फ अनुमानित रकम रु.			१७,००,००,०००/-

अनुसूची-२६

आर्थिक ऐन २०८२ को दफा २२ को उपदफा ३ सँग सम्बन्धित

सिद्धार्थनगर नगरपालिका नगरक्षेत्र भित्र कर, दस्तुर तथा महसुल बुझाउँदा हुने

छुट र जरिवानाको दर

क्र.सं.	विवरण	समय अवधि	छुट
१	कर शीर्षक		
१.१	सम्पत्तिकर	असोज मसान्त सम्म	लाग्ने करको १० प्रतिशत
१.२	मालपोत तथा भूमिकर	असोज मसान्त सम्म	लाग्ने करको १० प्रतिशत
१.३	व्यवसाय कर	असोज मसान्त सम्म	लाग्ने करको १० प्रतिशत
१.४	तीनपाङ्ग्रे सवारी साधन रुट अनुमति नवीकरण	असोज मसान्त सम्म	लाग्ने करको १० प्रतिशत

क्र.सं.	विवरण	समय अवधि	छुट
१.५	सहकारी मर्ज भएमा व्यवसाय कर तर्फ	लाग्ने करको १०० प्रतिशत	

जरिवानाको दर

क्र.सं.	विवरण	जरिवाना		
	कर शिर्षक	एक आ.व.को भएमा	दुई आ.व.को भएमा	तिन आ.व. वा सो बढी आ.व.को भएमा
१.१	सम्पत्ति कर	१०	२०	३०
१.२	मालपोत तथा भुमिकर	१०	२०	३०
१.३	विज्ञापन कर	१०	२०	३०
१.४	मनोरञ्जन कर	१०	२०	३०

कर सहभागिता अभियानको लागि जरिवाना छुटको दर

क्र.सं.	विवरण	बक्यौता रकमको जरिवानामा छुट पाउने अवधि र प्रतिशत			
	कर शिर्षक	२०८२ असोज मसान्त सम्म	२०८२ पुष मसान्त सम्म	२०८२ चैत्र मसान्त सम्म	२०८३ असार मसान्त सम्म
१.१	व्यवसाय कर	लाग्ने जरिवानाको १०० प्रतिशत	लाग्ने जरिवानाको ७५ प्रतिशत	लाग्ने जरिवानाको ५० प्रतिशत	लाग्ने जरिवानाको २५ प्रतिशत
१.२	घरबहाल कर				

द्रष्टव्य: यस्तो छुट व्यवसायकर र घरबहाल करको जरिवानामा मात्र प्रदान गरिनेछ । अन्य करको हकमा माथि तोकिए बमोजिमको दरमा जरिवाना सहित बाँकी बक्यौता असुलउपर गरिनेछ ।

अनुसूची-२७

आर्थिक ऐन २०८२ को दफा २२ को उपदफा ४ सँग सम्बन्धित

पार्किङ्ग तर्फ जरिवाना

पार्किङ्ग निषेध भनि तोकिएको स्थानमा पार्किङ्ग गरेको भेटिएमा

विवरण	जरिवाना रकम रु.
(१) दुई पाङ्ग्रे सवारी साधन (मोटर साईकल, स्कुटर)	५००।००
(२) हलुका सवारी साधन (कार, जिप, भ्यान, ई रिक्सा, अटो रिक्सा)	१०००।००
(३) भारी सवारी साधन (ट्रक, लरी जस्ता)	१५००।००

- सवारी साधन पटक पटक पार्किङ्ग निषेधमा भेटिएमा जरिवाना दर दोश्रो पटकमा दुई गुना लाग्नेछ ।
- तेस्रो पटकमा सवारी साधनलाई एक महिनासम्म सवारी धनिलाई फिर्ता गरिने छैन ।

नगरपालिकाबाट तोकिएको स्थान बाहेकको स्थान/सडकमा ठेला व्यवसाय संचालन गरेको खण्डमा

पहिलो पटक	रु. ५००।००
दोश्रो पटक	रु.१,०००।००

तेस्रो पटकमा व्यवसाय संचालन गर्ने सामानलाई एक महिनासम्म कार्यालयमा राखिने छ ।

नगरपालिकाबाट व्यवसाय दर्ता गरेका वा नगरेका व्यवसायीहरूले तोकिएको वडा क्षेत्र भन्दा अन्यत्र व्यवसाय सञ्चालन गरेको भेटिएमा

पहिलो पटकको लागि लाग्ने व्यवसायकरको शतप्रतिशत सम्म जरिवाना गरी ३५ दिन भित्र स्थानान्तरण लागि समय दिई पत्राचार गरिने ।
३५ दिन भित्र स्थानान्तरण नगरे/नगराएमा दुईसय प्रतिशत जरिवाना गरी दर्ता भएको निकायमा अनुमति/ईजाजतपत्र खारेजी सम्मको कारवाहीको लागि लेखि पठाउने र त्यस्ता संचालकलाई नगरपालिकाको नकारात्मक सूचिमा राखिनेछ ।

तीन पाङ्ग्रे सवारी साधन दर्ता अनुमति बिना तथा नगरपालिकाले तोकेको रुट बाहेको स्थानमा संचालन भएमा

कसुरको प्रकार र मात्रा	जरिवानाको दर
पहिलो पटकमा	रु.५००।००
दोस्रो पटकमा	रु.१,०००।००
तेश्रो पटक	एक महिना सम्म रुट ईजाजत दिईने छैन
संचालन अनुमति नलिई संचालन भएमा (स्थानीय तहमा दर्ता नभई रुट अनुमति नलिई सेवा संचालन गरेको भेटिएमा) प्रत्येक पटकको लागि ।	रु. पाँच हजार ।
अन्यत्र पालिकामा दर्ता भएका तर रुट ईजाजत विना सवारी पुर्याउने / लाने बाहेक नगर क्षेत्र भित्र सवारी सञ्चालन गरेको भेटिएमा	पहिलो पटक रु. ५००/- जरिवाना गरी सचेत गरी पठाउने । दोस्रो पटक देखि प्रत्येक पटकको लागि अघिल्लो जरिवानामा दोब्बर जरिवाना गर्ने ।
सम्बन्धित पालिकामा दर्ता भएका तर सवारी चालक अनुमतिपत्र नलिएका व्यक्तिले सवारी चलाएको भेटिएमा	अन्यत्र पालिकाको भए जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कारवाहीको लागि लेखी पठाउने र सिद्धार्थनगर नगरपालिकामा दर्ता तथा रुट ईजाजत प्रदान गरेको भए सम्बन्धित सवारी धनिलाई पहिलो पटकको लागि रु. १०००/- जरिवाना गरी सचेत गरी पठाउने । दोस्रो पटक सोही कसुर दोहोरिएमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कारवाहीको लागि लेखी पठाउने ।

निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसारमा लाग्ने जरिवानाको विवरण

- अनुमति नलिई निजी जग्गाको माटो तथा नदिजन्य पदार्थ उत्खनन् ओसारपसार तथा माछा पोखरी निर्माण गरे वा गराईएको पाईएमा उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रण लिई देहाय बमोजिमको जरिवाना गराई मात्र सवारीसाधन छाडिनेछ ।

क्र.स.	प्रथम पटक/ प्रति सवारी साधन	जरिवाना रकम
१	ट्र्याक्टर	रु.१५,०००।००
२	ट्रक/टिप्पर	रु.२०,०००।००
३	व्याकहो लोडर	रु.५०,०००।००

जथाभावी फोहरमैला फाल्ने तथा प्रदुषण फैलाउने उपर गरिने कारवाहि तथा जरिवाना

क्र.स.	कसुरको प्रकृति	जरिवाना रकम
१	फोहरमैला संकलन गर्ने सवारीसाधनमा फोहर नफालि बाहिर सडक छेउमा फोहर फालेमा पहिलो पटकको लागि	रु.१०००/-
२	फोहरमैला संकलन गर्ने सवारीसाधनमा फोहर नफालि बाहिर सडक छेउमा फोहर फालेमा दोस्रो पटक देखि	अघिल्लो पटकको दोब्बर
२	अन्यको हकमा नगरपालिकाको फोहरमैला व्यवस्थापन ऐनले तोके बमोजिम जरिवाना हुने ।	